



गाउँ कार्यपालिकाको कार्यालय



लिपनीमाल बारा

मधेश प्रदेश, नेपाल

पत्र संख्या : २०८१/०८२

चलानी नं.: १५०२

श्री राष्ट्रिय सूचना आयोग,
त्रिपुरेश्वर, काठमान्डौ ।



मिति : २०८२/०१/०४

विषय: तेस्रो त्रैमासिक स्वतः प्रकाशन सम्बन्धमा ।

प्रस्तुत विषयमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम (३) अनुसार त्रैमासिक स्वतः प्रकाशन गर्नु पर्ने व्यवस्था भए बमोजिम यस परवानीपुर गाउँपालिकाबाट मिति २०८१ साल माघ महिना देखी चैत मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरुको जानकारीमूलक सूचना यस कार्यालयको वेबसाइट मार्फत प्रकाशन तथा यसैसाथ संलग्न राखि पठाइएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।

बोधार्थ:

जिल्ला प्रशासन कार्यालय, कलैया, बारा ।


२०८१/०१/०४

मुन्ना साह रौनियार

प्रमुख प्रशासकीय अधिकृत

मुन्ना साह रौनियार
प्रमुख प्रशासकीय अधिकृत

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) र सूचनाको हक सम्बन्धी
नियमावली, २०६५ को नियम (३) अनुसार प्रकाशित जानकारीमूलक सूचना सामाग्री

२०८१ माघ १ गते देखि चैत मसान्तसम्म

सम्पादित प्रमुख क्रियाकलापहरु

(स्वतः प्रकाशन)



परवानीपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

लिपनीमाल, बारा
मधेश प्रदेश, नेपाल

फोन नं. ०५३-४१०१६३

इमेल: parwanipurgaupalika@gmail.com

वेबसाइट: www.parwanipurmun.gov.np

२०८२ बैशाख ४ गते

परवानीपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
लिपनीमाल, बारा



गाउँपालिका अध्यक्ष
रामक्षेत्री प्रसाद कुर्मी
९८५५०२०६५५



गाउँपालिका उपाध्यक्ष
सुगान्धी देवी कनुइन
९८४५०५९५९६



प्रमुख प्रशासकीय अधिकृत
मुन्ना साह रौनियार
९८५५०४८५६५



सूचना अधिकारी
रबी जैसवाल
९८०८२५८९१६३

विषयसूची


विवरण

पेज नं.

(१) निकायको स्वरूप र प्रकृति	४
(२) गाउँपालिको काम, कर्तव्य र अधिकार	६
(३) गाउँपालिकाको संगठन, कर्मचारी संख्या एवं कार्य विवरण	१८
(४) गाउँपालिकाबाट प्रदान गरिने सेवा	२२
(५) गाउँपालिकाका गाउँसभा सदस्य (जनप्रतिनिधि) हरुको विवरण:	४२
(६) गाउँपालिकाका शाखा, वडा कार्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक विद्यालयका जिम्मेवार अधिकारी	४४
(७) निवेदन उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी	४५
(८) निर्णय उपर उजुरी सुन्ने अधिकारी	४६
(९) सम्पादन गरेका मुख्य मुख्य कामको विवरण	४७
(१०) कार्यालय प्रमुख र सूचना अधिकारी	१११
(११) ऐन, नियम, विनियम वा निर्देशिकाको सूची	१११
(१२) आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण	११४
(१३) गाउँपालिकको वेबसाईट	११६
(१४) गाउँपालिकाका सूचनाहरु अन्यत्र प्रकाशन भएको विवरण	११६
(१५) गाउँपालिकामा परेको सूचना माग सम्बन्धी निवेदन	११६
(१६) गाउँपालिकाले गरेको कार्यक्रम र सो को प्रतिवेदन	११६

(१) निकायको स्वरूप र प्रकृति

क. गाउँपालिकाको नक्शा



ख. परिचय

परवानीपुर गाउँपालिका मधेश प्रदेशको बारा जिल्लामा अवस्थित रहेको छ । नेपालको सबभन्दा सानो गाउँपालिकाको रूपमा परिचित परवानीपुर गाउँपालिका बारा जिल्ला पश्चिम क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको क्षेत्रफल १५.४८ वर्ग कि.मि. रहेको छ जुन नेपाल कै सबभन्दा कम क्षेत्रफल भएको गाउँपालिका हो । यस गाउँपालिकाको केन्द्र त्रिभुवन राजमार्ग सँग जोडिएको लिपनीमाल, वडा नं. ३ परवानीपुर बजारमा रहेको छ । नेपालको जनगणना, २०७८ का अनुसार यहाँको जनसंख्या २४,७४५ रहेको छ जसमध्ये महिलाको संख्या ११,७०५ र पुरुषको संख्या १३,०४० रहेको छ भने ३९७२ घरधुरी बसोबास गर्दछन्। जम्मा ५ वटा वडाहरू रहेको यस गाउँपालिकामा साविकका गाउँ विकास समितिहरू बहुअरी, लिपनीमाल, रामपुर टोकनी र बुनियाद समावेश रहेका छन् । ५.४६ वर्ग किलोमिटर क्षेत्र भएको वडा नं. १ (बुनियाद) मा ६१९६ जनसंख्या टोकनी सहित ३.९७ वर्ग किलोमिटर क्षेत्र

भएको वडा न.२ मा ३५०५, लिपनीमाल सहित १.७६ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. ३ मा ४४११, चैनपुर विर्तासहित १.५७ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. ४ मा ५६५१ र बहुअरीसहित २.७२ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. ५ मा ४९८२ जनसंख्याको बसोवास रहेको छ । यस गाउँपालिकाको केन्द्र वडा नं. ३ लिपनीमालमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा बारा जिल्लाको प्रसौनी गाउँपालिका, पश्चिम र दक्षिणमा पर्साको जिल्लाको वीरगज महानगरपालिका र भने उत्तरमा जितपुरसिमरा उप-महानगरपालिका रहेको छ ।

कृषि प्रधान जिल्लाको रूपमा परिचित बारा भित्र पर्ने २ उप-महानगरपालिका, ५ नगरपालिका र ९ वटा गाउँपालिका गरी १६ वटा स्थानीय तहका पालिकामध्ये परवानीपुर गाउँपालिका साँस्कृतिक, धर्मिक र सामुदायिक विविधतायुक्त एउटा पालिका हो । जिल्लाको पश्चिममा रहेको यो गाउँपालिका पर्सा बारा औद्योगिक करिडोर क्षेत्रको प्रमुख हिस्सा पनि हो । औद्योगिक हिसाबले यसले देशमै महत्व राख्ने सिमेन्ट कारखाना, औषधी कारखाना, खाद्यान्न सम्बन्धी कारखाना, मेशिनरी औजार लगायत धेरै कलकरखाना रहेको छ जसले गर्दा यस गाउँपालिका क्षेत्र धेरै मात्रामा रोजगारी सिर्जना भएको छ । परवानीपुर गाउँपालिका वडा नं. १ र २ मा मुख्य गरी कृषि कार्य अन्तर्गत गहुँवाली, धानवाली, तेलहन, मकै तथा तरकारी आदिको खेतीपाती गरिन्छ, यसै गरी पशुपालन अन्तर्गत गाई भैसी पालन, बाख्रापालन, माछापालन लगायत पन्छीपालन जस्ता स-साना आर्थिक क्रियाकलाप यहाँ आम मानिसहरू संलग्न रहेका छन् । का साथै हाँस-कुखरा, परेवाजस्ता घरपालुवा पन्छीपालनको आधारमा यहाँको परम्परागत आर्थिक व्यवस्था रहेको पाइन्छ । साना व्यवसाय, उद्यमशिलता विकास, वैदेशिक रोजगारी तथा नोकरी जस्ता व्यवस्थित आर्थिक स्रोत पनि स्थानीयले अपनाएको पाइन्छ ।

ग. भौगोलिक अवस्था:

- प्रदेश: मधेश
- अंचल: नारायणी
- जिल्ला: बारा
- स्थापना मिति: २०७३ साल
- क्षेत्रफल: १५.४८ वर्ग कि.मि.
- वडा संख्या: ५
- दीर्घकालिन सोच: औद्योगिक विकास र स्वरोजगार: समृद्ध परवानीपुर निर्माणको आधार
- घरधुरी: ३९७२
- जनसंख्या: २४,७४५ महिला: ११,७०५ पुरुष: १३,०४०

- साक्षरता प्रतिशत: ६६.१
- पूर्व सिमाना: प्रसौनी गाउँपालिका
- पश्चिम सिमाना: विरगंज महानगरपालिका
- उत्तर सिमाना: जितपुरसिमरा उप-महानगरपालिका
- दक्षिण सिमाना: विरगंज महानगरपालिका

(२) गाउँपालिको काम, कर्तव्य र अधिकार

स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ३ को दफा ११ बमोजिम ।

क. नगर प्रहरी

- (१) नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,
- (२) देहायका कार्यमा सहयोग पुर्याउनको लागि नगर प्रहरीको परिचालन गर्न सक्ने :-
 - (क) गाउँपालिका वा नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
 - (ख) गाउँपालिका वा नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
 - (ग) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
 - (घ) स्थानीय बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन,
 - (ङ) गाउँ वा नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,
 - (च) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
 - (छ) सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा, विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनर्स्थापना,
 - (झ) अनधिकृत विज्ञापन तथा होडिङ्ग बोर्ड नियन्त्रण,
 - (ञ) छाडा पशु चौपायाको नियन्त्रण,
 - (ट) अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
 - (ठ) कार्यपालिकाले तोकेको अन्य कार्य।

ख. सहकारी संस्था

- (१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- (२) सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,

- (३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- (४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय सङ्घ संस्थासँग समन्वय र सहकार्य,
- (५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,
- (७) स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास ।

ग. एफ. एम. सञ्चालन

- (१) एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी,
- (२) प्रदेश कानूनको अधीनमा रही एफ. एम. सञ्चालन सम्बन्धी अन्य कार्य ।

घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, सङ्कलन र व्यवस्थापन,
- (३) ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बस्ती जम्प, जिपफ्लायर, प्यापिटङ्ग, मोटरबोट, केबुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा सञ्चालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- (४) जडीबुटी, कवाढी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
- (५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
- (६) ढुङ्गा, गिट्टी, बालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुङ्गा आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर सङ्कलन,
- (७) सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र सङ्कलन,
- (८) स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- (९) राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान,
- (१०) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (११) स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (१२) मालपोत सङ्कलन,
- (१३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय सेवाको व्यवस्थापन

- (१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- (२) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- (३) सङ्गठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- (४) स्थानीय कानून बमोजिम सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन संरचना तथा दरबन्दी निर्धारण,
- (५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- (६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य

च. स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन

- (१) स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) आधारभूत तथ्याङ्क सङ्कलन र व्यवस्थापन,
- (३) जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापन,
- (४) सूचना तथा सञ्चार, प्रविधियुक्त आधारभूत तथ्याङ्कको सङ्कलन र व्यवस्थापन,
- (५) स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन सम्बन्धी अन्य कार्य ।

छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

- (१) विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,
- (२) आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन,
- (३) आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन,
- (४) सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,
- (५) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- (६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
- (७) सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,

- (८) सङ्घीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,
- (९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्याङ्कन,
- (१०) सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको "घ" वर्गको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी,
- (११) पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

ज. आधारभूत र माध्यमिक शिक्षा

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन, कानून, न्याय
- (२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,
- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्याङ्कन र नियमन,
- (४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- (६) गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- (८) विद्यालयको नामाकरण,
- (९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
- (१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन,
- (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन छात्रवृत्तिको व्यवस्थापन, तथा

- (१७) ट्यूसन, कोचिङ्ग जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- (२२) शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- (२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन ।

झ. आधारभूत स्वास्थ्य र सरसफाई

- (१) आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,
- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,
- (६) सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन, कानून, न्याय तथा
- (७) स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- (१०) सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,
- (११) परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन,
- (१२) महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन ।

ञ. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

- (१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) बजार तथा हाट बजार व्यवस्थापन,
- (३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,

- (४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- (५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- (६) स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- (७) स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान,
- (८) निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
- (९) स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,
- (१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाहुन,
- (११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- (१२) वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
- (१३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचबिखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,
- (१५) स्थानीयस्तरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन,
- (१६) स्थानीयस्तरमा न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (१७) स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन,
- (१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- (१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्या

ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाइ

- (१) स्थानीय, ग्रामीण तथा कृषि सडक र सिँचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय, ग्रामीण तथा कृषि सडक, झोलुङ्गे पुल, पुलेसा, सिँचाइ र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- (३) स्थानीयस्तरका सिँचाइ प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,
- (४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- (५) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य ।

ठ. गाउँसभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

- (१) गाउँसभा वा नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि,

- (२) स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति,
- (३) सभाका समितिहरूको गठन र सञ्चालन,
- (४) स्थानीय तहबीच साझा सरोकार तथा साझेदारीका विषयमा संयुक्त समिति गठन,
- (५) कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- (६) विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,
- (७) गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विषयको नियमन,
- (८) स्थानीय मेलमिलाप र मध्यस्थता,
- (९) गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय अभिलेख व्यवस्थापन

- (१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैङ्गिक सशक्तीकरण सूचकाङ्क, राजस्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
- (३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन,
- (४) सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,
- (५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन,
- (६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
- (७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

- (१) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिल खारेज,
- (२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (३) भूमिको वर्गीकरण अनुसारको लगत,

- (४) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण, नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- (६) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य।

ग. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

- (१) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन, कृषि तथा पशुपन्छी बजार सूचना, बजार तथा
- (२) हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाइ निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,
- (३) कृषि तथा पशुपक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- (४) पशुपक्षी चिकित्सा सेवाको व्यवस्थापन,
- (५) कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- (६) पशुनस्त्र सुधार पद्धतिको विकास र व्यवस्थापन,
- (७) उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- (८) स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- (९) पशु आहारको गुणस्तर नियमन,
- (१०) स्थानीयस्तरमा पशुपक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- (११) पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- (१२) पशुपक्षी सम्बन्धी बीमा र कर्जा सहजीकरण,
- (१३) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य।

त. जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

- (१) सङ्घ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,
- (२) जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
- (३) जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन,
- (४) सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनर्स्थापना केन्द्र, ज्येष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन,
- (५) सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनर्स्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन,

(६) जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

थ. बेरोजगारको तथ्याङ्क सङ्कलन

- (१) रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- (२) स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन,
- (३) विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन,
- (४) सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याङ्कको सङ्कलन तथा व्यवस्थापन,
- (५) रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,
- (६) वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालीमको सञ्चालन,
- (७) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,
- (८) वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग,
- (९) बेरोजगारको तथ्याङ्क सङ्कलन सम्बन्धी अन्य कार्य ।

द. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

- (१) कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
- (३) कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
- (४) कृषि बिउविजन, नस्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- (५) कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- (६) स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
- (७) कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार,
- (८) स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- (९) प्राङ्गारिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
- (१०) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य ।

ध. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा

- (१) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,

- (३) एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (४) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, नियमन,
- (५) स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन,
- (६) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
- (७) खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक उर्जा सम्बन्धी अन्य कार्य ।

न. विपद् व्यवस्थापन

- (१) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
- (३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
- (४) विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण,
- (५) विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- (६) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन,
- (७) विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (८) विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण,
- (९) स्थानीयस्तरको विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (१०) स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली,
- (११) समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,
- (१२) विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

न. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

- (१) जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- (२) पानी मुहानको संरक्षण,
- (३) सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,
- (४) भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- (५) खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन,

- (६) बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्बर्द्धनमा सहयोग,
- (७) ढुङ्गा, गिट्टी, बालुवा, नुन, माटो, खरीढुङ्गा तथा स्लेट जस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन् तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन,
- (८) भौगर्भिक नक्सा प्रकाशन ।

प. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

- (१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) पुरातत्त्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- (३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
- (४) प्रचलित कानून विरुद्धका कुरीति तथा कुसंस्कार विरुद्ध सामाजिक परिचालन सम्बन्धी कार्य,
- (५) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य ।

२.१. नेपालको संविधान २०७२ को अनुसूची — ८ मा उल्लेख भए बमोजिम एकल अधिकार

- क. नगर प्रहरी
- ख. सहकारी संस्था
- ग. एफ.एम. संचालन
- घ. स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन
- ङ. स्थानीय सेवाको व्यवस्थापन
- च. स्थानीय तथ्यांक र अभिलेख संकलन
- छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना
- ज. आधारभूत र माध्यमिक शिक्षा
- झ. आधारभूत स्वास्थ्य र सरसफाई
- ञ. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
- ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाइ
- ठ. गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- ड. स्थानीय अभिलेख व्यवस्थापन
- ढ. घर जग्गा धनी पुर्जा वितरण
- ण. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

- त. ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
- थ. बेरोजगारको तथ्यांक संकलन
- द. कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण
- ध. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा
- न. विपद व्यवस्थापन
- न. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
- प. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

२.२ नेपालको संविधान २०७२ को अनुसूची — ९ मा उल्लेख भए बमोजिम साझा अधिका

- क. शिक्षा, खेलकूद र पत्रपत्रिका
- ख. स्वास्थ्य
- ग. विद्युत, खानेपानी, सिंचाइ जस्ता सेवाहरू
- घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क वन, जंगल, वन्यजन्तु, चराचुरुगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता
- ङ. खानी तथा खनिज
- च. विपद व्यवस्थापन
- छ. सामाजिक सुरक्षा र गरीबी निवारण
- ज. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्यांक
- झ. प्रातत्त्व, प्राचीन स्मारक र संग्रहालय
- ञ. सुकुम्बासी व्यवस्थापन
- ट. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी
- ठ. सवारी साधन अनुमति


२.३. उल्लेखित अधिकारका अतिरिक्त संविधानमा उल्लेखित देहाय बमोजिमको काम, कर्तव्य र अधिकार

- क. भूमि व्यवस्थापन
- ख. सञ्चार सेवा
- ग. यातायात सेवा

(३) गाउँपालिकाको संगठन, कर्मचारी संख्या एवं कार्य विवरण

३.१. संगठन संरचना

एघारौँ गाउँसभाको मिति २०७९/०९/११ गतेको बैठकबाट स्वीकृत



३.२. कर्मचारी दरबन्दी संख्या विवरण

गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका निकायहरूको स्वीकृत दरबन्दी तेरिज

क्र.सं.	पद	तह/श्रेणी	सेवा	समूह	उपसमूह	मौजुदा दरबन्दी	प्रस्तावित दरबन्दी		कुल कायम हुने दरबन्दी	कैफीयत
							थप	घट		
१	प्रमुख प्रशासकीय अधिकृत	रा. प. तृतीय	प्रशासन	सा.प्र.		१	-	-	१	संघको दरबन्दी
२	इन्जिनियर	६/७/८ औं	इन्जि.	सिभिल		१	१	-	२	
३	अधिकृत	६/७/८ औं	शिक्षा	शि.प्र.		१	-	-	१	
४	अधिकृत	६/७/८ औं	प्रशासन	लेखा		१	-	-	१	
५	अधिकृत	६/७/८ औं	प्रशासन	सा.प्र.		२	१	-	३	
६	ज.स्वा.नि/सिअहेव/ हे.अ.	६/७/८ औं	स्वास्थ्य	हे.ई.		१	-	-	१	
७	सूचना प्रविधि अधिकृत	६/७/८ औं	विविध			०	१	-	१	
८	आन्तरिक लेखापरीक्षक	५ औं	प्रशासन	लेखा		१	-	-	१	
९	सहायक	४/५ औं	प्रशासन	सा.प्र.		४	३	-	७	
१०	स/कम्प्यूटर अपरेटर	४/५ औं	विविध			१	१	-	२	
११	वातावरण निरीक्षक	५ औं	विविध			०	१	-	१	
१२	लेखा सहायक	४/५ औं	प्रशासन	लेखा		१	-	-	१	
१३	प्रा.स.	५ औं	शिक्षा	शि.प्र.		१	-	-	१	
१४	सि/अनमि	५ औं	स्वास्थ्य	नर्सिङ		०	१	-	१	
१५	सहायक	५ औं	न्याय	कानून		०	१	-	१	
१६	सिअहेव/ हे.अ.	५ औं	स्वास्थ्य	हे.ई.		०	१	-	१	
१७	सव-इन्जिनियर	५ औं	इन्जि.	सिभिल		१	२	-	३	
१८	अ.सव.इन्जिनियर	चौथो	इन्जि.	सिभिल		१	-	१	०	

१९	स. महिला विकास निरिक्षक	चौथो	विविध			१	-	-	१	
२०	खा.पा.स.टे.	चौथो/पाचौ	इन्जि.	सिभिल	स्यानीटरी	१	-	-	१	
२१	अमिन	चौथो	इन्जि.	सर्भे		०	१	-	१	
२२	हेभी सवारी चालक					०	२	-	२	करार
२३	हलुका सवारी चालक					०	३	-	३	करार
२४	कार्यालय सहयोगी					०	९	-	९	करार
२५	पाले					०	२	-	२	करार
२६	माली					०	१	-	१	करार
कार्यालय तर्फ जम्मा						१९	३१	१	४९	
वडा कार्यालय (५ वटा)										
१	सहायक	४/५ औं	प्रशासन	सा.प्र.		५	-	-	५	
२	अ/सव-इन्जिनियर	४/५ औं	इन्जि.	सिभिल		५	-	-	५	
३	सहायक क. अपरेटर	चौथो	विविध			०	५	-	५	करार
४	कार्यालय सहयोगी	श्रेणी विहिन				०	५	-	५	करार
वडा कार्यालय तर्फ जम्मा						१०	१०	०	२०	
कुल जम्मा						२९	४१	१	६९	
क्र.सं.	पद	तह/श्रेणी	सेवा	समूह	उपसमूह	मौजुदा दरबन्दी	प्रस्तावित दरबन्दी		जम्मा	कैफियत
							थप	घट		
१	कृषि अधिकृत	७/८ औं	कृषि	कृषि		१	-	-	१	
२	पशु विकास अधिकृत	७/८ औं	कृषि	लपोडेडे		१	-	-	१	
३	प्रा. स.	५ औं	कृषि	कृषि		२	-	-	२	
४	प्रा. स.	५ औं	कृषि	भेटरिनरी		१	-	-	१	

५	प्रा. स.	५ औं	कृषि	लपोडेडे		१	-	-	१	
६	ना.प्रा.स.	४ औं	कृषि	कृषि		१	-	-	१	
७	ना.प्रा.स.	४ औं	कृषि	भेटेरिनरी		१	-	-	१	
८	ना.प्रा.स.	४ औं	कृषि	लपोडेडे		१	-	-	१	
जम्मा						९	-	-	९	
कुल जम्मा						३८	४१	१	७८	

(४) गाउँपालिकाबाट प्रदान गरिने सेवा

प्रदान गरिने सेवाको जिम्मेवार शाखा, लाग्ने दस्तुर र अवधि

(१) न्यायिक समिति

क्र. सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकारी/शाखा	लाग्ने दस्तुर	लाग्ने समय
१	कसै उपर विवाद दर्ता वा उजुरी	१. कानूनबमोजिम हकदैया पुगेको व्यक्तिको रीतपूर्वकको उजुरी निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का सहितको सिफारिस ४. वडास्तरबाट विवाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धमी निर्णय तथा कागजातहरू ५. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात	१. विवाद दर्ता गरी बादीलाई तारेख तोकी अनुसूची २ बमोजिमको निस्सा दिने २. तारेख दिनुपर्ने अवस्थामा दुबै पक्षको दस्तखत गराई मिसिल खडा गरी अनुसूची ४ बमोजिमको तारेख पर्चा दिने ३. मेलमिलाप, विवाद समाधान गर्ने	उजुरी प्रशासन/न्यायिक समितिको सचिवालय	रु.१००/-	सोही दिन भई म्याद तामेल र छलफलको ७ दिनभित्र विवाद समाधान हुने
२	दरपीठ आदेश विरुद्ध निवेदन	१. दरपीठ आदेश भएको तीन दिनभित्र न्यायिक समितिमा निवेदन २. निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ३. विवाद दर्ता सम्बन्धि आवश्यक प्रमाण एवं कागजातहरू	१. निवेदन दर्ता गर्ने २. निवेदनको व्यहोरा मनासिब देखिएमा समितिले दरपीठ बदर गर्ने ३. विवाद दर्ता गर्ने	न्यायिक समिति	रु.१००/-	५ दिनभित्र
३	मिसिलको कागजात वा निर्णय नक्कल माग	१. तोकिएको ढाँचाको निवेदन २. प्रयोजन खुलेको कागज र व्यक्तिगत पहिचान खुल्ने प्रमाणपत्रहरू	निवेदन दर्ता गरी नियमानुसार दिन मिल्ने कागजातको नक्कल उपलब्ध गराउने	न्यायिक समितिको सचिवालय/अभिलेख प्रशासक	प्रति पृष्ठ रु.५/-	सम्भव भएसम्म सोही दिन नभए भोलिपल्ट
४	स्थानिय सरकार सञ्चालन ऐन-२०७४ को दफा ४७ (१) र (२)	१. कानूनबमोजिम हकदैया पुगेको व्यक्तिको रीतपूर्णकको उजुरी निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस	१. निवेदन दर्ता २. उपाध्यक्ष/न्यायिक समितिबाट निर्णय	गाउँपालिका उपाध्यक्ष/न्यायिक समिति	बादी रु मुद्दा दर्ता ५००/-	दर्ता कागजातपत्र पूरा भई समितिको निर्णय भएपछि सम्भव भएसम्म सोही दिन नभए सोको भोलिपल्ट

बमोजिम न्यायिक समिति सम्बन्धि सेवा सुविधाहरु	४. वडास्तरबाट विवाद समधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धि निर्णय तथा कागजातहरु ५. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात ६. प्रतिवादी सङ्ख्या बराबरको उजुरी प्रतिलिपि ७. अन्य आवश्यक कागजातहरु			मुद्दा दर्ता प्रतिवादी रु.५०/- प्रतिलिपि प्रति पाना रु.५/-	
---	---	--	--	---	--

(२) प्रशासन, योजना तथा अनुगमन शाखा

क्र. सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरु	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकारी/शाखा	लाग्ने दरस्तुर	लाग्ने समय
१	उपभोक्ता समिति मार्फत आयोजना सम्झौता तथा पेशकी माग	१. योजना सम्झौताका लागि उपभोक्ता समितिको तर्फबाट निवेदन २. योजनाको स्वीकृत प्राविधिक लागत अनुमान ३. निर्वाचित वडा जनप्रतिनिधिको रोहबरमा सरोकारवाला पक्षहरु सहितको भेलाबाट उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि ४. उपभोक्ता समिति गठनमा निर्णयक अधिकारसहित कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको माइन्सूट ५. संगठित संघ संस्था/समूह/क्लव/समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यन्वयन गरिने योजना भएमा समितिको बैठकको निर्णयको प्रतिलिपि ६. निर्माणको विवरण, लागत सहभागिता, सम्झौता, अनुगमन समिति गठन जस्ता विषय खुलेको उपभोक्ता समितिको निर्णय र आधिकारिक छाप ७. उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ.बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाईले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी सेवा उपलब्ध गराउने	प्रशासन, योजना तथा अनुगमन शाखा र आर्थिक प्रशासन शाखा	योजना ५००/-	कागजात पूरा भएको हकमा सोही दिन वा भोलिपल्ट
२	पेशकी माग	१. पेशकी मागको निवेदन र वडा कार्यालयको सिफारिस २. योजना सम्झौता र लागत अनुमानको प्रतिलिपि ३. कारण सहित पेशकी माग गर्ने उपभोक्ता समितिको निर्णय र आधिकारिक छाप	निवेदन दर्ता पछि टिप्पणी स्वीकृत गराई पेशकी उपलब्ध गराउने	प्रशासन, योजना तथा अनुगमन शाखा र आर्थिक प्रशासन शाखा	निःशुल्क	कागजात पूरा भएको हकमा सोही दिन
३	बैंक खाता सञ्चालन सिफारिस	१. बैंक खाता सञ्चालन सिफारिसका लागि	निवेदन दर्ता गरी बैंक खाता सञ्चालनका लागि सिफारिस गर्ने	प्रशासन, योजना तथा अनुगमन शाखा	निःशुल्क	सोही दिन

		२. उपभोक्ता समितिको नाममा बैंक खाता खोल्नको निम्ति बढीमा तीन जना (एक महिला सहित) पदाधिकारीहरुको संयुक्त दस्तखतबाट सञ्चालन गर्ने				
४	ठेकामार्फत आयोजना सम्झौता र पेशकी	१. ठेक्का स्वीकृति र सम्झौता गर्ने आउने सम्बन्धि कार्यालयको पत्र, निर्माण व्यवसायिको तर्फबाट सम्झौता निवेदन र तोकिए बमोजिमको कार्यसम्पादन जमानत २. मोबिलाईजेशन पेशकीको हकमा पेशकी रकम बराबरको बैंक जमानत ३. बोलपत्र सम्बन्धी कागजात तथा अन्य आवश्यक कागजातहरु	निवेदन दर्ता र तोक आदेशपछि सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी सेवा उपलब्ध गराउने	प्रशासन, योजना तथा अनुगमन शाखा	निःशुल्क	कागजात पूरा भएको हकमा सोही दिन
५	रनिङ बिल तथा अन्तिम बिल भुक्तानी	१. योजनाको रनिङ बिल भुक्तानी वा अन्तिम बिल भुक्तानीका लागि उपभोक्ता समितिको निर्णय सहित निवेदन २. सम्बन्धित योजना हेर्ने प्राविधिकबाट रनिङ बिल वा कार्य सम्पन्न प्रतिवेदन ३. वडा कार्यालय र अनुगमन समितिको रनिङ बिल/भुक्तानी सिफारिस ४. आयोजनाको सार्वजनिक सुनुवाई, सार्वजनिक लेखापरीक्षण र खर्चका प्रमाणित बिल भरपाईहरु ५. उपभोक्ता समिति र अनुगमन समितिको बैठकबाट कार्य समपन्न भएको व्यहोराको निर्णय प्रतिलिपि ६. रआयोजना सूचना पाटी (होडिङ बोर्ड) र काम सुरु हुनुपूर्वको, काम हुँदै गरको र काम समपन्नपछिको झलक देखिने फोटोहरु ७. रु. २०००० बीस हजारसम्म PAN बिल र सो भन्दा माथिको हकमा अनसवार्य (VAT) बिल सहितको बिल भर्पाईहरु ८. कमदारको ज्यालाको लागि प्रमाणित डोर हाजिर फारम ९. सामान ढुवानी गरेको गाडीको बलुबुक र चालक अनुमति पत्र, निर्माण व्यवसायी, फर्म ४४ संस्था र कम्पनीको हकमा रु. २००००।— बीस हजार भन्दा माथिको हकमा कर बिजक (VAT) बिल १०. ठेकाबाट हुने कामको हकमा रनिङ बिल, प्राविधिक प्रतिवेदन, कार्य समपन्न प्रतिवेदन र गाउँपालिका स्तरीय अनुगमन समितिको सिफारिस ११. योजना म्याद थप गर्नुपर्ने भएमा म्याद सक्नु भन्दा ७ दिन अगावै कारण र आधार सहितको निर्माण व्यवसायीको निवेदन तथा उपभोक्ता समितिको हकमा समितिको निर्णयको प्रतिलिपि र आवश्यक कागजातहरु	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ.बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी सेवा उपलब्ध गराउने	प्रशासन, योजना तथा अनुगमन शाखा र आर्थिक प्रशासन शाखा	निःशुल्क	कागजात पूरा भएको हकमा सोही दिन वा भोलिपल्ट

६	धरौटी फिर्ता	१. धरौटी फिर्ता सम्बन्धी निवेदन पत्र २. उपभोक्ता समितिको हकमा वडा कार्यालयबाट काम सम्पन्न भएको सिफारिस ३. ठेकाबाट निर्माण कार्य भएको भए सम्झौतामा उल्लेख भए सोहि कमोजिम र नभएमाको हकमा सार्वजनिक खरिद ऐन/नियमानुसार कागजात	१) निवेदन दर्ता गर्ने २) प्र.प्र.अ. बाट तोक लगाउने ३) सम्बन्धी शाखा / एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी धरौटी फिर्ता गर्ने	प्रशासन, योजना तथा अनुगमनअ शाखा र आर्थिक प्रशासन शाखा	निःशुल्क	कागजात पूरा भएको हकमा सोही दिन वा भोलिपल्ट
७	पूर्वाधार बाहेकको प्रवर्द्धनात्मक योजना तथा कार्यक्रमको सम्झौता	१. कार्यक्रम सम्झौताका लागि सम्बन्धित संस्था/समितिको निर्णय सहितको निवेदन २. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णयको प्रतिलिपि ३. गाउँपालिको स्वीकृत मापदण्ड बमोजिमको कार्यक्रमको प्रस्ताव ४. संस्थाको विधान र पछिल्लो आ.व. को अन्तिम लेखापरीक्षण प्रतिवेदन ५. कार्यक्रम सञ्चालनका लागि गरिने लागत सहभागिता सम्बन्धी विवरण ६. अन्य कागजातहरू	१) निवेदन दर्ता गर्ने २) प्र.प्र.अ. बाट तोक आदेशपछि सम्बन्धी शाखाले आवश्यक प्रक्रिया पूरा गरी कार्यक्रम सम्झौता गर्ने			
८.	पूर्वाधार बाहेकका पूर्वाधार बाहेकको प्रवर्द्धनात्मक योजना तथा कार्यक्रमहरूको पेशकी तथा अन्तिम भुक्तानी	१. सम्झौता/प्रगतिका आधारमा भुक्तानीका लागि संस्थाको निर्णय सहितको निवेदन २. सम्झौता बमोजिमकोलागत सहभागिता र प्रगति प्रतिवेदन ३. पेशकी लिनुपर्ने भएमा पेशकी पाउँ भन्ने व्यहोराको निवेदन र अन्तिम भुक्तानी माग पत्र, कार्यक्रम सञ्चालन भएको झलक देखिने फोटोहरू, पालिका स्तरीय अनुगमन समितिको सिफारिस र खर्च तेरिज तथा प्रमाणित बिल भर्पाइ र सम्पन्न प्रतिवेदन सहित आवश्यक कागजातहरू	१) निवेदन दर्ता गरी प्र.प्र.अ. बाट तोक आदेशपछि सम्बन्धी शाखाले आवश्यक प्रक्रिया पूरा गरी पेशकी/अन्तिम भुक्तानी दिने	प्रशासन, योजना तथा अनुगमन शाखा र आर्थिक प्रशासन शाखा	निःशुल्क	कागजात पूरा भएको हकमा सोही दिन वा भोलिपल्ट
९.	विभिन्न प्रकारका सिफारिस	१. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. वडाको सिफारिस तथा सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जिमिन मुचुल्का सहितको सिफारिसपत्र ४. सम्बन्धित सिफारीसको लागि आवश्यक अन्य कागजातहरू अन्य आवश्यक कागजातहरू	१) निवेदन दर्ता गर्ने २) प्र.प्र.अ. बाट तोक लगाउने ३) सम्बन्धित शाखा/एकाइको दर्ता र आवश्यक प्रक्रिया पूरा गरी सिफारिस उपलब्ध गराउने	प्रशासन, योजना तथा अनुगमन शाखा	रु. १५०।-	कागजात पूरा भएको हकमा सोहि दिन वा भोलिपल्ट
१०.	सूचनाको हक सम्बन्धि सूचना माग	१. तोकिएको ढाँचाँमा सूचना मागेको विवेदन सूचना मागको प्रयोजन, उद्देश्य खुलेको कागजात	निवेदन दर्ता र तोक आदेशपछि नियमानुसार सूचना दिन मिल्ने भए सूचना उपलब्ध गराउने	सूचना अधिकारी	१० पृष्ठसम्म निःशुल्क	१५ दिन भित्र

					त्यसपछि प्रति पृष्ठ रु. ५१-	
११.	सहकारी संस्था दर्ता गर्ने	१. तदर्थ समितितर्फबाट निर्णय २. कम्तिमा ३० जना (बचत तथा ऋण सहकारीको हकमा १०० जना) नेपाली नागरिकहरूले पहिलो र दोस्रो गरी दुई वटा प्रारम्भिक भेला गरी सोको उपस्थिति सहितको निर्णय प्रतिलिपि ३. प्रस्तावित सहकारी संस्थाको सकल विनियम ४. शेयर सदस्यको फोटो सहितो विवरण, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, बसोबास तथा आवद्धता खुल्ने आवश्यक कागजातहरू, कार्य योजना, पूर्वसहकारी सम्बन्धि तालिम लिएको प्रमाणपत्र, सम्भाव्यता अध्ययन ५. तोकिएबमोजिमको रकम तिरेको रसिद अन्य आवश्यक कागजातहरू	निवेदन दर्ता गरी प्र.प्र.अ. तोक आदेशपछि सम्बन्धित शाखाले आवश्यक प्रक्रिया पूरा गरी सेवा उपलब्ध गराउने	प्रशासन, योजना तथा अनुगमन शाखा	५००१-	प्रक्रिया पुगी आवेदन पेश गरेको १५ दिनभित्र
१२.	सहकारी/संघ संस्थाको विनियम संशोधनको स्वीकृति	१. संस्थोको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र २. पछिल्लो साधारण सभामा कूल सदस्य सङ्ख्याको बहुमतले ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारमको ढाँचामा लेपाली कागजमा संशोधित विनियम दुई प्रति ३. संस्थाको पछिल्लो आ.व.को अन्तिम लेखापरीक्षण प्रतिवेदन अन्य आवश्यक कागजातहरू	निवेदन दर्ता गरी प्र.प्र.अ. तोक आदेशपछि सम्बन्धित शाखाले आवश्यक प्रक्रिया पूरा गरी सेवा उपलब्ध गराउने	प्रशासन, योजना तथा अनुगमन शाखा	रु. ५००१-	प्रक्रिया पूरा आवेदन पेश गरेको ७ दिनभित्र
१३.	सहकारी/संघ संस्थाले नियमानुसार पाउने छुट सुविधाहरूको सिफारिस गर्ने	१. संस्थोको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र २. सम्बन्धित संघ संस्थाको पत्र सहित आवश्यकता अनुसार साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि ३. संस्थाको पछिल्लो आ.व.को अन्तिम लेखापरीक्षण प्रतिवेदन ४. घर जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुर छुटको सिफारीस माग गर्दा मापदण्ड अनुसार खरिदका लागि लेखापरीक्षकले प्रमाणित गरेको आवश्यक स्रोतले विश्लेषण गरीएको कागजात ५. अन्य आवश्यक कागजातहरू	१) निवेदन दर्ता गर्ने २) प्र.प्र.अ. बाट तोक लगाउने ३) सम्बन्धित शाखा/एकाइको दर्ता र आवश्यक प्रक्रिया पूरा गरी सिफारिस उपलब्ध गराउने	प्रशासन, योजना तथा अनुगमन शाखा	रु. १५०	सम्पूर्ण प्रक्रिया पूगी आवेदन पेश गरेको ३० दिनभित्र

१४	सहकारी/संघ संस्थाबाट भएको सोधपुछ तथा माग भएको बमोजिमको राय प्रदान	१. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र २. संरचनागत वा नितिगत विषयमा संघ/संस्थाका कुल सदस्य मध्ये कम्तिमा ५ प्रतिशत सदस्यको स्पष्ट कारण सहितको निवेदन र खास काम, कारवाही वा कारोबारका विषयमा सम्बन्धित संस्था, व्यक्ति वा निजका अख्तियार प्राप्त व्यक्तिको निवेदन, निवेदकको व्यहोरा पुष्टी गर्ने प्रमाण, र अन्य आवश्यक कागजातहरू	निवेदन दर्ता गरी सम्बन्धि शाखा/एकाइले दर्ता र आवश्यक प्रकृया पुरा गरी सेवा उपलब्ध गराउने	प्रशासन, योजना तथा अनुगमन शाखा	रु.३००	सम्पूर्ण प्रक्रिया पुगी आवेदन पेश गरेको ३ दिन भित्र
१५	सहकारी संघ संस्थाको दर्ता खारेजी	१. संघ संस्थाको सधारण सभाको कुल सदस्य संख्याको दुई तिहाई बहुमतले गरेको निर्णयको प्रतिलिपी समेतको पत्र २. अन्य आवश्यक कागजातहरू	निवेदन दर्ता गरी सम्बन्धि शाखा/एकाइले दर्ता र आवश्यक प्रकृया पुरा गरी सेवा उपलब्ध गराउने	प्रशासन, योजना तथा अनुगमन शाखा	रु.५००	आवश्यकता हेरी बढीमा ३५ दिन
१६	सहकारी संघ संस्था एकिकरण र विभाजन	१. दुई वा दुई भन्दा बढी संस्थाहरू आपसमा एकिकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न सधारण सभाको दुई तिहाई बहुमतबाट पारित भएको निर्णय सहितको पत्र २. अन्य आवश्यक कागजातहरू(नियम ३९, ४० बमोजिम)	निवेदन दर्ता गरी सम्बन्धि शाखा/एकाइले दर्ता र आवश्यक प्रकृया पुरा गरी सेवा उपलब्ध गराउने	प्रशासन, योजना तथा अनुगमन शाखा	रु.५००	आवश्यकता हेरी बढीमा ३५ दिन
१७	सहकारी संघ संस्थाहरू सँग सम्बन्धित गुनासो/उजुरी	१. गुनासो सुनवाई एवम् समस्या समाधान गर्न आवश्यक प्रमाण सहितको निवेदन/उजुरी	निवेदन दर्ता गरी सम्बन्धि शाखा/एकाइले दर्ता र आवश्यक प्रकृया पुरा गरी सेवा उपलब्ध गराउने	प्रशासन, योजना तथा अनुगमन शाखा	निःशुल्क	आवस्था हेरी बढीमा १५ दिन
१८	सहकारी संघ संस्थाले लेखा परिक्षक नियुक्ति गरेकोमा समर्थन गर्ने वा स्वीकृत प्रदान	१. सम्बन्धित संघ/संस्थाको पत्र २. लेखा परिक्षकको इजाजत र सोको नविकरण ३. ले. प. शुल्क तोकिएको निर्णय सहित लेखा परिक्षक नियुक्ति गरेको निर्णयको प्रमाणित प्रतिलिपि ४. संस्था तथा लेखा परिक्षकको कर चुक्ताको प्रमाण पत्र, निजको कार्य क्षेत्र गत शरद लेखापरिक्षक नियुक्त हुन अयोग्य नरहेको स्व घोषणा, ५. विगत तिन वर्षमा नियुक्त लेखापरिक्षकहरूको नाम र ठेगाना ६. अन्य आवश्यक कागजातहरू	निवेदन दर्ता गरी प्र. प्र. अ. बाटको तोक आदेश पछि सम्बन्धित शाखाले आवश्यक प्रकृया पुरा गरी सेवा उपलब्ध गराउने	प्रशासन, योजना तथा अनुगमन शाखा	असार मसान्त भित्र निःशुल्क म्याद नाघेमा रु.५००	असार मसान्त गरेमा निःशुल्क
१९	संस्था/सहकारीको मासिक प्रगति प्रतिवेदन, लेखा	१. संस्थाको अधिकारिक पत्र सहितका प्रमाणित विवरण २. अन्य आवश्यक कागजातहरू	१. पत्र दर्ता र तोक २. विवरण प्राप्त गरी विवरण अद्यावधिक	प्रशासन, योजना तथा अनुगमन शाखा	मासिक विवरण ७ दिन भित्र र	पेश गर्ने समय तोकिए बमोजिम र

परिक्षक प्रतिवेदन सहित सधारण सभाको निर्णय लगायतका वार्षिक विवरण प्राप्त गरी विवरण अध्यावधिक				वार्षिक विवरण सभाको १५ दिन पश्चात् रु. ३००० सम्म जरिवाना	अद्यावधिक गर्ने कार्य निरन्तर
---	--	--	--	--	-------------------------------

(३) अन्य सामाजिक संघ संस्था दर्ता तथा नविकरण सम्बन्धी

क्र. सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकार/शाखा	लाग्ने दस्तुर	लाग्ने समय
१	नयाँ संस्था दर्ताका सिफारिस	१. प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र २. सम्बन्धित वडाको सिफारिस र प्रस्तावित संस्थाको विधान ३. समितिका सबै पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि ४. संस्थाको कार्यालय बसेको घर भाडामा भए उक्त घर धनीसँगको सम्झौता पत्र र बहाल कर तिरेको रसिद ५. अन्य आवश्यक कागजातहरू	१. निवेदन दर्ता र तोक २. सिफारिस गर्ने निर्णय स्वीकृत ३. सिफारिस दिने	सहकारी शाखा	आर्थिक ऐन अनुसार	प्रक्रिया पूरा भएपछि ३ दिन भित्र
२	संस्था नवीकरणका लागि सिफारिस	१. वडाको सिफारिस सहित निवेदन पत्र २. संस्थाको कार्यालय बसेको घर भाडामा भए उक्त घरधनीसँगको सम्झौता पत्र र बहाल कर तिरेको रसिद ३. करचुक्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, संस्था दर्ता र समाज कल्याण परिषदमा आबद्धता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ४. पछिल्लो आ.व. को अन्तिम लेखापरीक्षण प्रतिवेदन ५. अन्य आवश्यक कागजातहरू	१. निवेदन दर्ता र तोक २. सिफारिस गर्ने निर्णय स्वीकृत ३. सिफारिस दिने	सहकारी शाखा	६००।-	प्रक्रिया पूरा भएपछि सोही दिन नभए बढीमा ३ दिन भित्र
३	गैर सरकारी संस्थालाई कार्यक्रम सञ्चालनको पूर्व	१. विधान, सम्बन्धित वडाको सिफारिस र निर्णय प्रतिलिपि सहितको निवेदन पत्र २. संस्थाको कार्यालय बसेको घर भाडामा भए उक्त घरधनीसँगको सम्झौता पत्र र बहाल कर तिरेको रसिद	१. निवेदन दर्ता र तोक २. कार्यक्रम सञ्चालन अनुमति गर्ने निर्णय स्वीकृत ३. कार्यक्रम सञ्चालन स्वीकृति पत्र दिने	सहकारी शाखा	२००।-	प्रक्रिया पूरा भएपछि सोही दिन नभए बढीमा ३ दिन भित्र

	स्वीकृति/सवी कृति	३. करचुक्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, संस्था दर्ता र समाज कल्याण परिषदमा आबद्धता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ४. पछिल्लो आ.व. को अन्तिम लेखापरीक्षण प्रतिवेदन ५. पूर्वस्वीकृत माग गरिएको योजन/कार्यक्रमको विस्तृत विवरण				
४	टोल विकास संस्था/आमा/महिला/नागरिक समाज दर्ता	१. प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र २. सम्बन्धित वडाको सिफारिस ३. प्रस्तावित संस्थाको विधान ४. समितिका सबै पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५. संस्थाको कार्यालय बसेको घर भाडामा भए उक्त घर धनीसँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद ६. अन्य आवश्यक कागजातहरू				

(४) पूर्वाधार विकास र वातावरण व्यवस्थापन शाखा

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकार/शाखा	लाग्ने दस्तुर	लाग्ने समय
१	नयाँ घर नक्सा दर्ता र नक्सा पास (प्लिन्थ लेभल सम्मको)	१. नक्सा पास दरखास्त फारम र दस्तुर बुझाएको रसिद २. नागरिकता र जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ३. चालु आ.व. को सम्पत्ति कर/मालपोत तिरेको रसिद ४. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सङ्कलन प्रति ५. लिखित रजिष्ट्रेशन पासको प्रतिलिपि र बाटो स्पष्ट नभएमा प्लट रजिष्टर उतार ६. जग्गा कुनै निकायमा धितोको रूपमा राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र ७. बारेस राखी नक्सा पास गर्नुपर्ने भएमा बारेसनामा र बारेसको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ८. गा.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल इन्जिनियरिङ काउन्सिल (NEC) दर्ता सहित गाउँपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा ९. नक्सामा बाटो स्पष्ट नभएमा सम्बन्धित वडाबाट चलनचलितको बाटोको सिफारिस पत्र । १०. सूचनाको म्यादभित्र दाबी विरोध नआएमा, तोकिएको म्याद पूरा भएपछि सम्बन्धित जग्गा धनी र वडा प्रतिनिधिको रोहबरमा साँध सँधियारको रोहबरमा सर्जमिन मुचरल्का	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा	आर्थिक ऐन अनुसार	४५ दिन भित्र

		११. प्राविधिक दृष्टिले उक्त घर नक्सा पास गर्न उपयुक्त रहेको नरहेको बारे स्थलगत प्रतिवेदन १२. अन्य आवश्यक कागजातहरू				
२	प्लिनथ लेभल भन्दा माथिको घर निर्माणको स्थायी इजाजत	१. सम्बन्धित व्यक्तिको निवेदन २. प्लिनथ लेभलसम्मको इजाजतको प्रतिलिपि ३. तोकिएको प्राविधिक कर्मचारीबाट अनुमति लिए अनुसारको घर निर्माण भएको खुल्ने सिफारिस गरेको स्थलगत प्रतिवेदन ४. प्लिनथ लेभलसम्म भएको कामको प्रगति देखिने कम्तिमा चौरतर्फको रङ्गिन फोटो ५. जग्गाधनी प्रमाणपूजाको सक्कल र प्रतिलिपि ६. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ७. चालु आ.व. सम्मको सम्पत्ति कर/मालपोत कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि ८. अन्य आवश्यक कागजातहरू	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा	आर्थिक ऐन अनुसार	१५ दिन भित्र
३	तल्ला थप अनुमति	१. सम्बन्धित वडाको सिफारिस सहित व्यक्तिगत निवेदन २. नागरिकता र जग्गाधनी प्रमाणपूजाको प्रतिलिपि ३. चालु आ.व. सम्मको सम्पत्ति कर/मालपोत तिरेको रसिद ४. स्वीकृत घर नक्साको सक्कल प्रति ५. स्थायी इजाजत प्रमाणपत्रको सक्कल र प्रमाणपत्र ६. गा.पा.मा सूचिकृत डिजाइनरद्वारा आफ्नो नेपाल इन्जिनियरिङ काउन्सिल (NEC) दर्ता सहित गाउँपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा ७. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति ८. तल्ला थप गर्न सकिने प्राविधिक प्रतिवेदन ९. घरधनीको २ प्रति पासपोर्ट फोटो	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा	आर्थिक ऐन अनुसार	४५ दिन भित्र
४	घर निर्माण सम्पन्न प्रतिवेदन	१. जग्गाधनी प्रमाण पूजाको प्रतिलिपि र निवेदन २. चालु आ.व. को सम्पत्ति कर/मालपोत तिरेको रसिद ३. स्वीकृत घर नक्साको सक्कल ४. स्थायी इजाजत प्रमाण पत्रको सक्कल र प्रमाणपत्र ५. गा.पा. मा सूचिकृत डिजाइनरद्वारा नेपाल इन्जिनियरिङ काउन्सिल (NEC) सर्टिफिकेट) दर्ता प्रमाणपत्र सहित गाउँपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा ६. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक आदेशपछि सम्बन्धित शाखा/एकाइले आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा	आर्थिक ऐन अनुसार	१५ दिन भित्र

५	घर नक्सा नामसारी	१. सम्बन्धित वडाको सिफारिस सहित व्यक्तिगत निवेदन २. नागरिकता र जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ३. चालु आ.व. को सम्पत्ति कर/मालपोत तिरेको रसिद ४. स्वीकृत घर नक्साको सक्कल ५. स्थायी इजाजत प्रमाण पत्रको सक्कल र प्रमाणपत्र ६. गा.पा. मा सूचिकृत डिजाइनरद्वारा नेपाल इन्जिनियरिङ काउन्सिल (NEC) दर्ता प्रमाणपत्र सहित गाउँपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा ७. नागरिकता र जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणपत्र र अन्य आवश्यक कागजातहरू	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा	आर्थिक ऐन अनुसार	कागजात पूरा भएको ३ दिन भित्र
६	नक्सा संशोधन	१. सम्बन्धित व्यक्तिको निवेदन र संशोधन गर्नुपर्ने नक्साको सक्कल ४ प्रति २. पास भएको पूसानो नक्साको प्रतिलिपि र निर्माण इजाजत पत्रको प्रतिलिपि ३. चालु आ.व. सम्पत्तिकर बुझाएको रसिदको प्रतिलिपि ४. गा.पा. मा सूचिकृत डिजाइनरद्वारा नेपाल इन्जिनियरिङ काउन्सिल (NEC) दर्ता प्रमाणपत्र सहित गाउँपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा ५. नागरिकता र जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणपत्र र अन्य आवश्यक कागजातहरू	निवेदन दर्ता र प्र.प्र.अ. बाट तोक आदेशपछि सम्बन्धित शाखाले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा	आर्थिक ऐन अनुसार	कागजात पूरा भएको ७ दिन भित्र
७	घर नक्सा प्रतिलिपि प्रमाणित	१. नागरिकता प्रतिलिपि सहित व्यक्तिगत निवेदन २. जग्गाधनी प्रमाणपूर्जा र नक्सापास प्रमाण पत्रको प्रतिलिपि ३. चालु आ.व. सम्म सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि ४. अन्य आवश्यक कागजातहरू	सम्बन्धित शाखाले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा	आर्थिक ऐन अनुसार	कागजात पूरा भएको ३ दिन भित्र
८	घर नक्सा नवीकरण	१. नागरिकता प्रतिलिपि सहित व्यक्तिगत निवेदन २. जग्गाधनी प्रमाणपूर्जा र नक्सापास प्रमाण पत्रको प्रतिलिपि ३. चालु आ.व. सम्म सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि ४. अन्य आवश्यक कागजातहरू	सम्बन्धित शाखाले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा		
९	"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र दर्ता र इजाजत पत्र प्रदान	१. भूमे गाउँपालिकाको "घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७४ ले तोकेको योग्यता र प्रक्रिया पूरा तोकिएको ढाँचामा निवेदन २. PAN/VAT दर्ता प्रमाणपत्र प्रतिलिपि ३. कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र	निवेदन दर्ता र प्र.प्र.अ. बाट तोक आदेशपछि सम्बन्धित शाखाले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा	आर्थिक ऐन अनुसार	आवश्यक कागजात पूरा भएको ३ दिन भित्र
१०	"घ" वर्गको निर्माण व्यवसायी	१. इजाजतपत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन २. तोकिएकोमोजिम शुल्क तिरेको रसिद ३. अन्य कागजातहरू	सम्बन्धित शाखाले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा	आर्थिक ऐन अनुसार	प्रक्रिया पूरा भएपछि सोही दिन नभए बढीमा ३ दिन भित्र

	इजाजतपत्रको प्रतिलिपि					
११	"घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्रको नवीकरण	१. नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन २. कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि ३. निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण खुलेको पास बुक ४. अन्य आवश्यक कागताहरू	सम्बन्धित शाखाले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखा	रु. ५०००/-	प्रक्रिया पूरा भएपछि सोही दिन नभए बढीमा ५ दिन भित्र

५. सामाजिक विकास शाखा

१. स्वास्थ्य एकाइ

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकार/शाखा	लाग्ने दस्तुर	लाग्ने समय
१	विपन्न नागरिक सहूलियत उपचार सिफारिस	१. व्यहोरा खुलेको तोकिएको ढाँचामा निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. विपन्नता खोल्ने प्रमाण/कागजात र वडाको सिफारिस ४. अस्पतालबाट रोग निदान पत्र	१. निवेदन दर्ता गरी तोक लगाउने २. समितिको बैठकमा पेश गर्ने ३. निर्णय गरी तोकिएको अस्पतालमा सिफारिस गर्ने	स्वास्थ्य एकाइ	नि: शुल्क	निर्णय भएको सोही दिन
२	स्वास्थ्य संस्थाको लागि औषधी तथा आवश्यक सामग्रीको माग	माग फारम	१. प्र.प्र.अ. बाट माग फारम स्वीकृत गराउने २. स्वीकृत माग फारम बमोजिम औषधी तथा सामग्री उपलब्ध गराउने	स्वास्थ्य एकाइ	नि: शुल्क	स्टोरमा उपलब्ध भए माग फारम स्वीकृत भएकै दिन

२ महिला, बालबालिका तथा समाज कल्याण एकाइ

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकार/शाखा	लाग्ने दस्तुर	लाग्ने समय
१	ज्येष्ठ नागरिक परिचय पत्र प्रदान	१. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. पासपोर्ट साइजको २ प्रति फोटो ४. सम्बन्धित वडा कार्यालयको सिफारिस ५. स्थायी बसोबास खुलेको प्रमाण	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	महिला, बालबालिका तथा समाज कल्याण एकाइ प्रमुख	नि: शुल्क	कागजात पूरा भएको हकमा सोही दिन र सर्जिमिन गर्नुपर्ने भएमा ३ दिनभित्र
२	अपाङ्गता परिचयपत्र प्रदान	१. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि/जग्गाधनी प्रमाण पूर्जा वा जन्मदर्ताको प्रतिलिपि ३. अपाङ्गता देखिने फोटो १ र पासपोर्ट साइजको २ प्रति फोटो ४. सम्बन्धित वडा कार्यालयको सिफारिस ५. स्थायी बसोबास खुलेको प्रमाण ६. सम्बन्धित चिकित्सकको सिफारिस	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	महिला, बालबालिका तथा समाज कल्याण एकाइ प्रमुख	नि: शुल्क	पालिकास्तरीय समन्वय समितिबाट निर्णय भएकै दिन वा भोलिपल्ट

		७. बालबालिकाको हकमा निजको जन्मदर्ता तथा अभिभावक वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ८. पालिकास्तरीय अपाङ्गता समन्वय समितिको निर्णय				
--	--	--	--	--	--	--

३ कृषि सेवा केन्द्र

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकार/शाखा	लाग्ने दस्तुर	लाग्ने समय
१	कृषक समूह दर्ता	१. वडाको सिफारिस, समूहको निवेदन र प्रस्तावित विधान २. कार्यसमितिको सदस्यहरूको नागरिकताको प्रतिलिपि ३. समूह दर्ता गर्न समूह सदस्यहरूले गरेको निर्णय प्रतिलिपि ४. समूहका अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो र अन्य आवश्यक कागजातहरू	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	कृषि सेवा केन्द्र	आर्थिक ऐन अनुसार	सोही दिन वा भोलिपल्ट
२	कृषक समूह नवीकरण	१. समूह नवीकरणका लागि समूह सदस्यहरूको निर्णय २. साविकमा दर्ता भएको प्रमाणपत्र प्रतिलिपि ३. अन्य आवश्यक कागजातहरू	१. निवेदन दर्ता गरी तोक लगाउने २. सम्बन्धित एकाइले आवश्यक प्रक्रिया पूरा गरी नवीकरण गर्ने	कृषि सेवा केन्द्र	आर्थिक ऐन अनुसार	सोही दिन वा भोलिपल्ट
३	कृषि फार्म/कृषि सामाग्री बिक्रेता दर्ता	१. समूह/व्यक्तिको निवेदन र वडा कार्यालयको सिफारिस २. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव र परियोजनाको प्रस्ताव ३. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि ४. बिक्रेताको प्रमाणपत्र र अन्य आवश्यक कागजातहरू ५. सञ्चालकको २/२ प्रति फोटो	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	कृषि सेवा केन्द्र	आर्थिक ऐन अनुसार	सोही दिन वा भोलिपल्ट
४	कृषि फार्म/कृषि सामाग्री बिक्रेता नवीकरण	१. समूह/व्यक्तिको निवेदन र वडा कार्यालयको सिफारिस २. व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ३. व्यवसाय कर तिरेको प्रमाण पत्र ४. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण ५. अन्य आवश्यक कागजातहरू	सम्बन्धित शाखा/एकाइले आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	कृषि सेवा केन्द्र	आर्थिक ऐन अनुसार	सोही दिन वा भोलिपल्ट

५	कृषि ऋण तथा अनुदान सिफारिस	१. वडाको सिफारिस, समूह/व्यक्तिको निवेदन वा पत्र २. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव र फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि ३. दर्ता, बिक्रेता प्रमाणपत्रको प्रतिलिपि र व्यवसाय कर तिरेको प्रमाण ४. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण	सम्बन्धित शाखा/एकाइले आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	कृषि सेवा केन्द्र	नि: शुल्क	सोही दिन वा भोलिपल्ट
६	कृषि बीमा सिफारिस	१. सम्बन्धित समूह/व्यक्तिको निवेदन २. कृषक/समूह दर्ता प्रमाणपत्र र वडा सिफारिस ३. कर तिरेको प्रमाण ४. क्षति भएको विवरण देखिने प्रमाणपत्र वा प्राविधिकको निरीक्षण प्रतिवेदन ५. अन्य आवश्यक कागजातहरू	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	कृषि सेवा केन्द्र	नि: शुल्क	सोही दिन वा भोलिपल्ट
७	कृषि सम्बन्धी प्राविधिक सेवा	सम्बन्धित समूह/व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी	जानकारी प्राप्त भए तुरुन्तै	कृषि सेवा केन्द्र	नि: शुल्क	यथाशीघ्र
८	कृषि सेवा सम्बन्धी अन्य सिफारिस	१. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन र वडाको सिफारिस २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	कृषि सेवा केन्द्र	नि: शुल्क	सोही दिन वा भोलिपल्ट

४ पशु सेवा केन्द्र

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकार/शाखा	लाग्ने दस्तुर	लाग्ने समय
१	पशुपन्छी समूह दर्ता	१. सम्बन्धित समूहको निवेदन र वडाको सिफारिस २. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि ३. समूहका सदस्यहरूको दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि र प्रस्तावित विधान ४. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो ५. अन्य आवश्यक कागजातहरू	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	पशु सेवा केन्द्र	आर्थिक ऐन अनुसार	सोही दिन वा भोलिपल्ट

२	पशुपन्छी समूह दर्ता तथा नवीकरण	१. सम्बन्धित समूहको निवेदन र वडाको सिफारिस २. दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. अन्य आवश्यक कागजातहरू	१. निवेदन दर्ता गरी तोक लगाउने २. आवश्यक प्रक्रिया पूरा गरी नवीकरण गर्ने	पशु सेवा केन्द्र	आर्थिक ऐन अनुसार	सोही दिन
३	पशुपन्छी पालन फर्म तथा पशु सेवा सामाग्री विक्रेता दर्ता	१. सम्बन्धित समूह/व्यक्तिको निवेदन र वडाको सिफारिस २. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव ३. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि ४. विक्रेताको प्रमाणपत्र ५. सञ्चालकहरूको २/२ प्रति फोटो ६. अन्य आवश्यक कागजातहरू	१. निवेदन दर्ता गर्ने २. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	पशु सेवा केन्द्र	आर्थिक ऐन अनुसार	सोही दिन वा भोलिपल्ट
४	पशुपन्छी पालन फर्म तथा पशु सेवा सामाग्री विक्रेता नवीकरण	१. वडा सिफारिस र निवेदन २. विक्रेताको प्रमाणपत्र ३. दर्ता प्रमाणपत्र र व्यवसाय कर तिरेको प्रमाणपत्र ४. बहालमा बसेको भए बहालको सम्झौतापत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण ५. अन्य आवश्यक कागजातहरू	सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	पशु सेवा केन्द्र	आर्थिक ऐन अनुसार	सोही दिन वा भोलिपल्ट
५	पशुपन्छी सम्बन्धी ऋण तथा अनुदान सिफारिस	१. सम्बन्धित समूह/व्यक्तिको निवेदन र वडाको सिफारिस २. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव ३. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि र फोटो ४. विक्रेताको प्रमाणपत्र, दर्ता प्रमाणपत्र तथा व्यवसाय कर तिरेको प्रमाणपत्र ५. बहाल बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण र अन्य आवश्यक कागजातहरू	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	पशु सेवा केन्द्र	१५०/-	सोही दिन वा भोलिपल्ट
६	पशुपन्छी बिमा सिफारिस	१. सम्बन्धित समूह/व्यक्तिको निवेदन र वडाको सिफारिस २. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव ३. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि ४. विक्रेताको प्रमाणपत्र ५. व्यवसाय दर्ता प्रमाणपत्र र व्यवसाय कर तिरेको प्रमाण ६. बहाल बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण ७. क्षति भएको विवरण देखिने प्रमाणपत्र वा प्राविधिकको निरीक्षण प्रतिवेदन ८. अन्य आवश्यक कागजातहरू	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ. बाट तोक लगाउने ३. सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	पशु सेवा केन्द्र	नि: शुल्क	कागजातपत्र पूरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट

७	पशुपन्छी सम्बन्धि प्राविधिक सेवा	सम्बन्धित समूह/व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी		पशु सेवा केन्द्र	आर्थिक ऐन अनुसार	जानकारी प्राप्त भएपछि तुरुन्तै
८	पशुपन्छी उपचार सेवा	बिरामी पशुपन्छीलाई पशु सेवा केन्द्रमा ल्याउनु पर्ने वा केन्द्रमा ल्याउन सम्भव नभएमा उपचारमा लागि अनुरोध गर्नु पर्ने	तत्काल रोग निदान गरी उपचार सेवा दिने	पशु सेवा केन्द्र	आर्थिक ऐन अनुसार	जानकारी प्राप्त भएपछि तुरुन्तै
९	माईनर सर्जरी	सानातिना घाउ खतिराको माईनर सर्जरी सेवा केन्द्रबाट उपलब्ध हुन सक्ने	निदान गरी उपचार गर्ने	पशु सेवा केन्द्र		यथाशीघ्र
१०	पशुपन्छी सेवा सम्बन्धि अन्य सिफारिस	१. कुनै प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र बडाको सिफारिस ३. आवश्यक अन्य कागजातहरू	४. निवेदन दर्ता गर्ने ५. प्र.प्र.अ. बाट तोक लगाउने सम्बन्धित शाखा/एकाइले दर्ता र आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र उपलब्ध गराउने	पशु सेवा केन्द्र	नि: शुल्क	कागजपत्र पूरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
११	मृत बेबारीसे पशु व्यवस्थापन	१. आवश्यक सूचना २. मृत बेबारिसे पशु फेला परेको जानकारी	नियमानुसार व्यवस्थापन गर्ने	पशु सेवा केन्द्र	नि: शुल्क	जानकारी प्राप्त भए तुरुन्तै

६. राजश्व शाखा

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकार/शाखा	लाग्ने दस्तुर	लाग्ने समय
१	अन्य भुक्तानी	१. व्यहोरा खुल्ने निवेदन सहित कार्यक्रम स्वीकृत भएको आधिकारिक निर्णय प्रति २. खर्चको बिल भरपाई रु.१००० र बा सो भन्दा माथि रु.२०००० बी हजार सम्म प्यान बिल र सो भन्दा माथिको हकमा VAT बिल ३. सामानहरूको हकमा प्रचलित खरिद विधि अनुसार खरिद भई दाखिला प्रतिवेदन ४. खर्चको तेरिज तथा प्रमाणित बिल भरपाईहरू ५. सहभागीहरूको उपस्थिति हाजिरी र भुक्तानी सम्बन्धी निर्णय वा आदेश ६. भुक्तानीलाई पुष्ट्याई गर्ने अन्य आवश्यक कागजातहरू ७. कामकाजको प्रकृति अनुसार तोकिएबमोजिमका अन्य कागजातहरू	१. भुक्तानी माग निवेदनमा तोक लगाउने २. सामानको हकमा प्रचलित खरिद विधि बमोजिम दाखिला गर्ने ३. भुक्तानीका लागि निर्णयार्थ पेश गर्ने ४. भुक्तानी दिने	राजश्व शाखा	नि:शुल्क	कागजपत्र पूरा भएपछि ७ दिन भित्र
२	आम्दानी प्रमाणित पत्र	१. व्यहोरा खुल्ने निवेदन २. नियुक्ति पत्र, तलबी प्रतिवेदन प्रतिलिपि	१. तोक लगाई दर्ता गर्ने २. नियमानुसार आम्दानी प्रमाणित पत्र दिने	राजश्व शाखा	नि:शुल्क	सोही दिन

३	अग्रिम आय कर/VAT भुक्तानी पत्र	१. निवेदन २. आयोजना कार्यक्रमको नाम र बिलको प्रतिलिपि	१. तोक लगाई दर्ता गर्ने २. भुक्तानी र कर जम्माको पत्र दिने	राजश्व शाखा	निःशुल्क	सोही दिन
---	--------------------------------------	--	---	-------------	----------	----------

७. शिक्षा, युवा तथा खेलकूद शाखा

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकार/शाखा	लाग्ने दस्तुर	लाग्ने समय
१	विद्यालय खोलन तथा कक्षा थप	१. प्रबन्धपत्र तथा विनियमावलीको प्रतिलिपि २. शैक्षिक शत्र सुरु हुनु भन्दा कम्तिमा ३ महिना अगाडिको अनुसुची १ बमोजिमको निवेदन ३. जग्गा वा भवन भाडा लिने भए कम्तिमा ५ वर्ष सम्मको लागि घर वा जग्गा धनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतीनामा पत्र । ४. प्रस्तावित विद्यालय क्षेत्रको नक्शा र विद्यालय व्यवस्थापन समितिको निर्णय ५. पालिका भित्रका सबैभन्दा नजिकको कम्तिमा २ वटा छिमेकी विद्यालयको समिति ६. सम्बन्धित वडा समितिको सिफारिस र तल्लो कक्षाको अनुमति पत्र ७. कर चुक्ता प्रमाणपत्र, आर्थिक तथा समाजिक परीक्षण प्रतिवेदन ८. प्रचलित कानूनबमोजिम अन्य आवश्यक कागजातहरू	१. निवेदन दर्ता गरी तोक लगाउने २. सम्बन्धित शाखाद्वारा गाउँ शिक्षा समितिमा पेश ३. गाउँ शिक्षा समितिले गाउँकार्यपालिकामा सिफारिस	शिक्षा यूवा तथा खेलकूद शाखा	आर्थिक ऐन अनुसार	कार्यपालिकाको निर्णय पश्चात सोही दिन वा भोलिपल्ट
२	सामुदायिक सिकाइ केन्द्रको नवीकरण	१. सञ्चालन समितिको निर्णय सहितको निवेदन २. सामुदायिक सिकाइ केन्द्रको अघिल्लो आ.व.को लेखा तथा सामाजिक परीक्षण प्रतिवेदन ३. स्थलगत प्रतिवेदन	सामुदायिक सिकाइ केन्द्र सञ्चालन एवं व्यवस्थापन निर्देशिका २०६२ (पहिलो संशोधन २०७० बमोजिम)	शाखा प्रमुख/शिक्षा, यूवा तथा खेलकूद शाखा	निःशुल्क	सोही दिन
३	टयूसन कोचिङ्ग सेन्टरको सञ्चालन अनुमति	१. संस्थाको विधान २. तोकिएको फर्मयाटमा निवेदन	गाउँ शिक्षा समितिमा फर्त कार्यपालिका बैठकमा प्रस्ताव	शाखा प्रमुख/शिक्षा, यूवा तथा खेलकूद शाखा	आर्थिक ऐन अनुसार	कार्यपालिकाको निर्णय पश्चात सोही दिन वा भोलिपल्ट
४	नाम थर जन्ममिति सच्याइ प्रतिलिपि (आधारभूत तह)	१. जन्मदर्ताको प्रतिलिपि सहित विद्यालयको सिफारिस पत्र २. आधारभूत तह परीक्षामा प्राप्त गरेको सक्कल ग्रेडसिट	१. निवेदन दिने २. तोक/आदेश ३. विवरण रुजूर प्रतिलिपि दिने	शाखा प्रमुख/शिक्षा, यूवा तथा खेलकूद शाखा	प्रति ग्रेडसिट रु ५००/-	सोही दिन

५	आधारभूत तह (कक्षा ८) को ग्रेडसिट प्रतिलिपि	जन्मदर्ताको प्रतिलिपि सहित विद्यालयको सिफारिस पत्र	१. निवेदन दिने २. तोक/आदेश ३. प्रतिलिपि दिने	शाखा प्रमुख/शिक्षा, यूवा तथा खेलकूद शाखा	प्रति ग्रेडसिट रु ५००/-	सोही दिन
६	शिक्षकको का.स.मू. सम्बन्धि कार्य	तोकिएको ढाँचामा फारम भरि पेश गर्ने	प्रत्येक शैक्षिक शत्रको जेष्ठ १५ गते संकलन गरी थप कार्यार्थ शिक्षा विकास तथा समन्वय इकाइमा पेश	शाखा प्रमुख/शिक्षा, यूवा तथा खेलकूद शाखा	निःशुल्क	तोकिएको समय भित्र
७	शिक्षक सरुवा सिफारिस	१. निवेदन २. राजस्व दस्तुर रसिद ३. सरुवा भइ जाने र आउने वि.व्य.स. सहमतिको निर्णय प्रतिलिपि	१. निवेदन दर्ता र तोक आदेश २. गाउँपालिकाको निर्णय ३. सिफारिस	शाखा प्रमुख/शिक्षा, यूवा तथा खेलकूद शाखा	आधारभूत तहको रु १०००/- माध्यमिक तहको रु १५००/-	गाउँपालिकाको निर्णय पश्चात सोही दिन वा भोलिपल्ट
८	विद्यालयको नाम तथा स्वामित्व परिवर्तन	१. विद्यालय व्यवस्थापन/सञ्चालन समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन २. सञ्चालन समिति पदाधिकारी, लगानीकर्ता तथा सदस्यहरुको नागरिकताको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ३. कम्पनी रजिष्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपि ४. सञ्चालन समिति पदाधिकारी तथा सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ५. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धी नियमावलीको प्रतिलिपि ६. सम्बन्धित वडाको सिफारिस र विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि ७. कम्पनीको प्रबन्धपत्र तथा विनियमावली प्रतिलिपि ८. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा ५ वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्र ९. चालु आ.व. सम्मको सम्पत्ति कर, घरबहाल कर तिरेको प्रमाणको प्रतिलिपि	१. निवेदन दर्ता २. गाउँपालिकाको निर्णय ३. सिफारिस दिने	शाखा प्रमुख/शिक्षा, यूवा तथा खेलकूद शाखा	आर्थिक ऐन अनुसार	कागजात पुरा भएपछि ७ दिन भित्र

		१०. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन र वार्षिक आय कर तिरेको रसिद ११. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण १२. पछिल्ला आ.व.को अन्तिम लेखापरीक्षण प्रतिवेदन र अन्य आवश्यक कागजात				
--	--	---	--	--	--	--

८. रोजगार सेवा केन्द्र

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकार/शाखा	लाग्ने दस्तुर	लाग्ने समय
१	बेरोजगार निवेदन दर्ता	१. पासपोर्ट साइजको फोटो सहित अनुसूची-१ बमोजिमको निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि	१. वडा कार्यालयले फारम संकलन र प्रारम्भिक छानबिन गरी निवेदनको सूची सहित रोजगार सेवा केन्द्रमा पठा २. रोजगार सेवा केन्द्रद्वारा स्थानिय निर्देशक समितिमा पेश गर्ने ३. स्थानिय समितिद्वारा कार्यपालिकामा पेश गर्ने	रोजगार संयोजक/रोजगार सेवा केन्द्र	निःशुल्क	प्रक्रिया पूरा भएको ७ दिन भित्र
२	रोजगार उपभोक्ता समितिद्वारा आयोजना सम्झौता	१. जना सम्झौताका लागि रोजगार उपभोक्ता समितिको तर्फबाट निवेदन २. योजनाको स्वीकृत प्राविधिक लागत अनुमान ३. निर्वाचित वडा जनप्रतिनिधिको रोहबरमा सरोकारवाला पक्षहरू सहितको भेलाबाट रोजगार उपभोक्ता समिति अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि ४. रोजगार उपभोक्ता समिति गठनमा निर्णायक अधिकारसहित कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको माइन्यरुट ५. अनुगमन समिति गठन, उपभोक्ता समितिको निर्णय र आधिकारिक छाप ६. रोजगार उपभोक्ता समितिका पदधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि	१. निवेदन दर्ता गर्ने २. प्र.प्र.अ.बाट तोक लगाउने ३. निवेदन दर्ता र आवश्यक प्रक्रिया पूरा गरी आयोजना सम्झौता गर्ने	रोजगार संयोजक/रोजगार सेवा केन्द्र	निःशुल्क	सोही दिन

		७. सम्झौताको लागि सम्बन्धित वडा कार्यालयको सिफारिस ८. रोजगार उपभोक्ता समितिका पदाधिकारीहरूको पासपोर्ट साइजको फोटो				
३	रोजगारदाताका लागि श्रमिक माग	१. कम्पनी वा रोजगारदाताबाट श्रमिक मागको पत्र २. आयोजना/कामको विवरण र काम गर्नु पर्ने ठाँउको विवरण	१. पत्रमा तोक तथा दर्ता २. रोजगारदाता र श्रमिक बीच सम्न्वय छलफल ३. द्विपक्षीय सहमतिमा श्रमिक पठाउने	रोजगार संयोजक/रोजगार सेवा केन्द्र	निःशुल्क	द्विपक्षीय सहमति बमोजिम
४	सीप विकास तथा तालिम	१. आफूले लिन चाहेको तालिम खुलेको निवेदन २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. बेरोजगार सूचीकृत परिचयपत्र	१. निवेदन दर्ता र तोक २. निवेदन संकलन गरी तालिमका लागि समन्वय	रोजगार सेवा केन्द्र	निःशुल्क	पछि सम्पर्क गर्ने
५	बैदेशिक रोजगार सम्बन्धी जानकारी	१. सीप/तालिम भए सोको प्रतिलिपि २. नेपाली नागरिकताको प्रमाणपत्र	बैदेशिक रोजगारी सम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउने	रोजगार सेवा केन्द्र	निःशुल्क	सोही दिन

(५) गाउँपालिकाका गाउँसभा सदस्य (जनप्रतिनिधि) हरुको विवरणः

क्र.सं.	पदाधिकारीको नामावली	वडा नं.	पद	सम्पर्क नं.
१	श्री रामक्षत्री प्रसाद कुर्मि	प.गा.पा.४ चैनपुरविर्ता	अध्यक्ष	९८५५०२०६५५
२	श्री सुगान्धी देवी कनुइन	प.गा.पा.५ बहुअरी	उपाध्यक्ष	९८४५०५९५९६
३	श्री चोकट महतो धानुक	प.गा.पा.१ बुनियाद	वडा अध्यक्ष	९८११८५८७२८
४	श्री दिपक कुमार मण्डल	प.गा.पा.१ बुनियाद	सदस्य	९८०९२१२४०९
५	श्री रामदेव महतो धानुक	प.गा.पा.१ बुनियाद	सदस्य	९८१७२१८६०८
६	श्री कोहरी देवी भरिन	प.गा.पा.१ बुनियाद	महिला सदस्य	९८०७२०३५५२
७	श्री चिन्ता देवी पासवान	प.गा.पा.१ बुनियाद	दलित महिला सदस्य	९८१४२९०१३३
८	श्री महमदनुरुल होदा अंसारी	प.गा.पा.२ रामपुर टोकनी	वडा अध्यक्ष	९८४५५५८४४३
९	श्री रामदेव राय भर	प.गा.पा.२ रामपुर टोकनी	सदस्य	९८४५२४९७०१
१०	श्री रामबाबु महतो चौहान	प.गा.पा.२ रामपुर टोकनी	सदस्य	९८०९२८२७३१
११	श्री लक्ष्मीना देवी नुनिया	प.गा.पा.२ रामपुर टोकनी	महिला सदस्य	९८०७२४११७२
१२	श्री इन्द्रकलिया देवी चमैन	प.गा.पा.२ रामपुर टोकनी	दलित महिला सदस्य	९८२५२५६७४६
१३	श्री इब्रहिम मियाँ धोबी	प.गा.पा.३ लिपनीमाल	वडा अध्यक्ष	९८११२१४४७९
१४	श्री हमिद मिया	प.गा.पा.३ लिपनीमाल	सदस्य	९८४५१२७६९७

१५	श्री जिउत प्रसाद साह	प.गा.पा.३ लिपनीमाल	सदस्य	९८५५०२६३८१
१६	श्री जयपती देवी	प.गा.पा.३ लिपनीमाल	महिला सदस्य	९८४५०९२७५१
१७	श्री उमा देवी चमार	प.गा.पा.३ लिपनीमाल	दलित महिला सदस्य	९८१७२०७२२६
१८	श्री गम्भिरा राउतकुर्मि	प.गा.पा.४ चैनपुरविर्ता	बडा अध्यक्ष	९८४५२६७४५१
१९	श्री राजदेव प्रसाद पटेल	प.गा.पा.४ चैनपुरविर्ता	सदस्य	९८४५०९९८७७
२०	श्री जगदीश साह कानु	प.गा.पा.४ चैनपुरविर्ता	सदस्य	९८४५०४१६०८
२१	श्री लालमुनी देवी	प.गा.पा.४ चैनपुरविर्ता	महिला सदस्य	९८०४२४१२३५
२२	श्री सोसिला देवी	प.गा.पा.४ चैनपुरविर्ता	दलित महिला सदस्य	९८०९२६८३१५
२३	श्री रामेश्वर साह कलवार	प.गा.पा.५ बहुअरी	बडा अध्यक्ष	९८४५०३२९३९
२४	श्री दारा सिंह पटेल	प.गा.पा.५ बहुअरी	सदस्य	९८२६२२८४०५
२५	श्री महेश प्रसाद साह कानु	प.गा.पा.५ बहुअरी	सदस्य	९८४५०९९४९८
२६	श्री कलिया देवी	प.गा.पा.५ बहुअरी	महिला सदस्य	९८४५८९०९६६
२७	श्री उषा देवी महारा	प.गा.पा.५ बहुअरी	दलित महिला सदस्य	९८२९१९३३३१
२८	श्री महन्थ राम हरजन	प.गा.पा.४ चैनपुरविर्ता	का.पा. सदस्य	९८४५२६५४९५
२९	श्री जगदिश राम	परवानीपुर गा.पा.३, लिपनीमाल	का.पा. सदस्य	९८४५७८८८७२

(६) गाउँपालिकाका शाखा, वडा कार्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक विद्यालयका जिम्मेवार अधिकारी

गाउँ कार्यपालिको कार्यालय तर्फ				
क्र.सं.	शाखा प्रमुखको नाम, थर	शाखा	मोबाईल नं.	कैफियत
१	श्री लक्ष्मी बडाल	कर्मचारी प्रशासन शाखा	९८६४०३५५९३	
२	श्री रुपेश मण्डल	योजना शाखा	९८६६१२१७०७	
३	श्री रबी जैसवाल	सूचना प्रविधि शाखा	९८०२५८९१६३	
४	श्री जय कृष्ण मिश्र	स्वास्थ्य शाखा	९८४४२१०१०१	
५	श्री प्रमोद रौनियार	सहकारी शाखा	९८४५२३२६९८	
६	श्री प्रमोद रौनियार	उद्योग शाखा	९८४५२३२६९८	
७	श्री प्रमोद रौनियार	वातावरण तथा विपद् व्यवस्थापन शाखा	९८४५२३२६९८	
८	श्री राम बहादुर कुशवाहा	कृषि शाखा	९८१६२१८३३४	
९	श्री कृष्ण चौरसिया	पशु शाखा	९८१४२९१३७२	
१०	श्री प्रियंका कुमारी यादव	पंजिकरण शाखा	९८११११०४६०	
११	श्री घनश्याम चौधरी	प्राविधिक शाखा	९८१६२५०४१५	
१२	श्री रविन्द्र मिश्र	शिक्षा तथा खेलकुद शाखा	९८५५०३३३७५	
१३	श्री अजय कुशवाहा	जिन्सी शाखा	९८५५०३८७४८	
१४	श्री अजय कुशवाहा	सामाजिक विकास शाखा	९८५५०३८७४८	
१५	श्री आयुष कुमार साह	आर्थिक प्रशासन शाखा	९८५८७५०४६१	
१६	श्री सन्दीप पासवान	रोजगार सेवा केन्द्र शाखा	९८४५८८६५३७	
१७	श्री कृष्ण प्रसाद यादव	राजस्व शाखा	९८४५८५१६८८	
१८	श्री रमिता कुमारी साह	महिला विकास शाखा	९८४५१२९४२१	
१९	श्री निर्मला कुमारी चौधरी	मेडेपा शाखा	९८०४२०९१३४	
२०	श्री निता चौहान	पोषण शाखा	९८२१२९३९३३	
२१	श्री राम कुमार सोनल	न्याय तथा कानून शाखा	९८५५०३८७४९	
२२	श्री महानन्द प्रसाद कुर्मी	गाउँ प्रहरी शाखा	९८४५०९३४१२	
२३	श्री लहवर कुमार साह कानु	दर्ता चलानी शाखा	९८२१८५३९२४	

वडा कार्यालय तर्फ				
क्र.सं.	वडा सचिवको नाम, थर	वडा कार्यालय	मोबाईल नं.	कैफियत
१	श्री प्रतिमा कुमारी सिंह	१ नं. वडा कार्यालय	९८४५२६२३०३	
२	श्री सन्तोष कुमार नेपाली	२ नं. वडा कार्यालय	९८४५८२४०५८	
३	श्री मनी प्रकाश सराफ	३ नं. वडा कार्यालय	९८०७१०७९५७	
४	श्री अनिल कुमार मिश्र	४ नं. वडा कार्यालय	९८०६८७५६४९	
५	श्रीमती अविता कुमारी साह	५ नं. वडा कार्यालय	९८२१८६६१३१	
स्वास्थ्य संस्था/कार्यालय तर्फ				
क्र.सं.	स्वास्थ्य प्रमुखको नाम, थर	स्वास्थ्य कार्यालय	मोबाईल नं.	कैफियत
१	श्री निरन्जन कुमार ठाकुर	स्वास्थ्य केन्द्र वडा नं. १	९८४५२३१७३७	
२	श्री गृजेश कुमार गुप्ता	स्वास्थ्य केन्द्र वडा नं. २	९८४५०९६२३७	
३	श्री प्रदिप कुमार राउत	स्वास्थ्य केन्द्र वडा नं. ३	९८५५०२२६२०	
४	श्री सुभाष कुमार राउत कुर्मी	स्वास्थ्य केन्द्र वडा नं. ४	९८११११४५४५	
५	श्री गौतम राम	स्वास्थ्य केन्द्र वडा नं. ५	९८४५७३०४२४	
सामुदायिक विद्यालय तर्फ				
१	श्री अजय कुमार महतो	श्री ने.रा.आ.वि. रहरियाडीह		
२	श्री रामबली महतो कोइरी	श्री ने.रा.मा.वि. बुनियाद	९८४५०५७७४२	
३	श्री ओम प्रकाश कुमार जैसवाल	श्री ने.रा.आ.वि. गौनहरी	९८५५०३९३३३	
४	श्री तरुण कुमार सिंह	श्री जनता मा.वि. रामपुर टोक्नी	९८४४०४६५००	
५	श्री सुदर्शन पंडीत कुम्हाल	श्री ने.रा.आ.वि. मुसहरी	९८४५४२७३७२	
६	श्री बलिराम प्रसाद सर्राफ	श्री भोज भगत मा.वि. लिपनीमाल	९८६५१४९०८०	
७	अमजद हुसैन	मदर्शा इस्लामिया फैजुन नवि लिपनीमाल	९८०४२९६०४८	
८	श्री मदन प्रसाद कुर्मी	श्री ने.रा.आ.वि. चैनपुर	९८५५०३६०७१	
९	श्री धुरन्धर प्रसाद	श्री ने.रा.आ.वि. बहुअरी	९८४५६८१६६५	

(७) निवेदन उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

क. गाउँपालिकाले समग्र दिगो विकास, शुशासन, विकास तथा समृद्धि लगायतका दिर्घकालिन प्रकृतिका गहनतम विषयहरू गाउँसभामा घनिभुत छलफल भई निर्णय मार्फत गाउँपालिकाको कार्यालयले कार्यान्वयन गर्ने गरिन्छ ।

- ख. नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन २०७४ तथा अन्य प्रचलित कानूनहरूको अधिनमा रहि नियमित तथा आकस्मिक निर्णयहरू गाउँ कार्यपालिकाको बैठकबाट गरि कार्यान्वयन गर्ने गरिन्छ ।
- ग. सालवसाली रूपमा गरिने बर्षिक कार्यक्रम तथा बजेट प्रचलित कानून तथा गाउँपालिकाको आवश्यकता र औचित्यको आधारमा गाउँ कार्यपालिका बैठकले पेश गरेको बर्षिक बजेट कार्यक्रम गाउँसभाबाट स्वीकृत गरि कार्यान्वयन गर्ने गरिन्छ ।
- घ. तत्काल केहि गर्नु पर्ने आवश्यक भएमा गाउँ अध्यक्ष स्तरीय निर्णयबाट तथा गाउँसभा र कार्यपालिका बैठकले स्वीकृत गरेका कार्यक्रम, प्रशासनिक कार्य र नियमित सेवा प्रवाहका विषयमा प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णय गरि कार्यान्वयन गर्ने गरिन्छ ।

(द) निर्णय उपर उजुरी सुन्ने अधिकारी

- गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडा अध्यक्षहरू र शाखा प्रमुख ।
- सेवाग्राहीहरूले आफूले माग गरेको सूचना नपाएको खण्डमा निम्नानुसार उजुरी गर्न सक्ने व्यवस्था छ ।
- सूचना अधिकारीबाट नपाएमा प्रमुख समक्ष उजुरी दिन सक्ने छ ।
- प्रमुख समक्ष उजुरी गर्दा पनि नपाइएमा वा चित्त बुझ्दो जवाफ नपाएमा भने प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिन सक्ने छ ।
- प्रमुख जिल्ला अधिकारीबाट पनि चित्त बुझ्दो जवाफ नपाएको खण्डमा भने राष्ट्रिय सूचना आयोग समक्ष निवेदन दिन सक्ने छ ।

(९)सम्पादन गरेका मुख्य मुख्य कामको विवरण

क. स्वास्थ्य शाखा तर्फ

क्र.स.	कार्यक्रम	वित्तिय प्रगति	भौतिक प्रगति	कैफियत
१	नियमित तथ्यांक गुणस्तर बृद्धिका लागि स्वास्थ्य संस्थाहरुको मासिक बैठक	आ.ब २०८१/०८२ मा स्थानीय तहबाट कार्यक्रम संचालन गर्ने निर्देशिका बमोजिम	पाँचै वटा स्वास्थ्य संस्थाहरुको आ.ब २०८१/०८२ मा तथ्यांक गुणस्तर वृद्धिका लागि प्रत्येक महिना तोकिएको ६/७गते स्वास्थ्य संस्था प्रमुखहरुको बैठक बसि डाटा भेरिफिकेसन सम्बन्धि कार्य गरि dhis-२ मा प्रविष्ट गरिएको ।	
२	स्थानीय तहको साझेदारीमा नियमित खोप सुध्रिकरण, पूर्ण खोप सुनिश्चितता र दिगोपनको लागि data verification, घरधुरी सर्वेक्षणको शुरुआत भएको	आ.ब २०८१/०८२ मा स्थानीय तहबाट कार्यक्रम संचालन गर्ने निर्देशिका बमोजिम	पालिका स्तरीय पाँचै वटा स्वास्थ्य संस्था तथा आधारभुत स्वास्थ्य केन्द्रद्वारा आ-आफ्नो गाउँटोलमा भएका ५ बर्ष मुनिका बालबालिकाहरुमा खोप पुरा गरेका स्थितिको पहिचान गरि घरधुरी सम्म स्वास्थ्यकर्मी परिचालन भई खोप पुरा नभएका बालबालिकाहरुलाई खोप प्रदान गर्ने तथा पूर्ण खोपको सुनिश्चितता गर्ने कार्य प्रारम्भ गरिएको	
३	खोप कार्यक्रम	तोकिएको मापदण्ड बमोजिम	प्रत्येक महिना १-५ गते सम्म संचालन हुने २ बर्ष मुनिका बालबालिका हरुको खोप आपूर्ति,दुवानी,संचालन व्यवस्थापन सम्बन्धि कामहरु गरियो।	
४	औषधि दुवानी	आवश्यकता बमोजिम	प्रत्येक स्वास्थ्य संस्थाहरुलाई चाहिने औषधिहरु माग अनुसारको व्यवस्थापन गरिएको ।	
५	क्षयरोग दिवश मनाउने तथा महिला स्वास्थ्य स्वमंसेविकहरुलाई पुरष्कार वितरण	आ.ब २०८१/०८२ मा स्थानीय तहबाट कार्यक्रम संचालन गर्ने निर्देशिका बमोजिम	२४ मार्च अर्थात् चैत्र ११ गतेका दिन क्षयरोग दिवस पार्न गएकोमा बुनियाद स्वास्थ्य चौकीमा क्षयरोगी तथा आम जनसमुदायमा क्षयरोग समबन्धमा जनचेतना फैल्याउने काम गरिएको तथा	

			बर्षभरि निस्वार्थ भावले सेवा गरेका महिला स्वास्थ्य स्वमंसेविकाहरुलाई कामको उच्च कदर गर्दै पुरष्कार वितरण गरिएको	
६	म.स्वा.स्वमंसेविकाहरुको मासिक समीक्षालाई प्रभावकारी बनाउन दोश्रो त्रैमासिकको रकम निकास गर्ने काम गरियो ।	तोकिएको मापदण्ड बमोजिम	स्वास्थ्य संस्थाहरुले प्रत्येक महिनामा स्वास्थ्यका कुनै एउटा मोड्युलमा छलफल गरि त्यसलाई आ-आफ्नो आमासमुहमा छलफल गरि स्वास्थ्य संस्थाले मैन्युटिंग पेश गरे पछी कार्तिक देखि फाल्गुन सम्मको यातायात खर्च म.स्वास्थ्य स्वमंसेविकाको बैंक खाता मार्फत वितरण गरियो ।	
७	स्वास्थ्य संस्थाहरुको कामलाई प्रभावकारी बनाउन एकिकृत अनुगमन तथा सुरिवेक्षण काम सम्पादन भएको	तोकिएको मापदण्ड बमोजिम	प्रत्येक स्वास्थ्य संस्थामा गई समस्याको पहिचान गरि समधानको उपायहरु छलफल गर्ने कार्य गरिएको	
८	भैपरी कामहरु	दैनिक कार्यालय संचालन	यो अवधि भित्र आएका जिम्मेवारीहरु वहन गर्ने कामहरु गरियो ।	
९	स्वास्थ्य कर्मचारीहरुलाई implant तालिम	तोकिएको मापदण्ड बमोजिम	प्रदेश स्वास्थ्य तालिम केन्द्र संगको समन्वयमा नारायणी अस्पतालमा ४ जना स्वास्थ्य कर्मचारीहरुलाई implant तालिम प्रदान गरि सबै स्वास्थ्य संस्थाबाट implant सेवाको शुरुआत गरिएको ।	
१०	स्थानीय तह मार्फत नवशिशु कार्यक्रम संचालन	तोकिएको मापदण्ड बमोजिम	PNC home visit सम्बन्धि बार्षिक समिक्षा गरि कार्ययोजना बनाउने कार्य भएको तथा कार्यक्रमलाई प्रभावकारी बनाई आमा तथा नवजात शिशुको जटिलतालाई समयमा नै पहिचान गरि	

			मृत्यु दर घटाउने बारे home visit लाई प्रभावकारी बनाउने ।	
११	विशेष पोषण कार्यक्रम समिक्षा कार्यक्रम	आ.ब २०८१/०८२ मा स्थानीय तहबाट कार्यक्रम संचालन गर्ने निर्देशिका बमोजिम	सबै स्वास्थ्य संस्थाहरुबाट आ.ब २०८०/०८१ मा गरिएका पोषण कार्यक्रमहरुको समिक्षा गरिएको तथा यस आ.ब मा पोषण सुधारका लागी पहल गर्ने एवबधता गरिएको ।	
१२	एच पी भी खोप अभियानको शुरुआत	आ.ब २०८१/०८२ मा स्थानीय तहबाट कार्यक्रम संचालन गर्ने निर्देशिका बमोजिम	एच पी भी खोप अभियानमा कक्षा ६ देखि १० सम्मका तथा स्कुल नजाने किशोरीहरुमा १० देखि १४ बर्ष सम्मका लाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप प्रदान गर्ने/गराउने कार्य सम्पन्न भएको ।	
१३	क्षयरोग अर्धवार्षिक समिक्षा गोष्ठी तथा कोहार्ट विश्लेषण कार्यक्रम	आ.ब २०८१/०८२ मा स्थानीय तहबाट कार्यक्रम संचालन गर्ने निर्देशिका बमोजिम	तोकिएको मापदण्ड बमोजिम क्षयरोग अर्धवार्षिक समिक्षा गोष्ठी तथा कोहार्ट विश्लेषण कार्यक्रममा औषधि खाईरहेका तथा औषधि पुरा गरेका बिरामीहरुको तथ्यांक विश्लेषण तथा समस्या पहिचान गरि समाधानका कार्यहरु गर्ने कार्य गरिएको ।	
१४	कडा रोग औषधि उपचार	तोकिएको मापदण्ड बमोजिम	परवानीपुर गाउँपालिका अन्तर्गतका जनसमुदायहरुलाई मांग बमोजिमका कागजातहरु पुरा गराई कडा रोग सिफारिस गर्ने गराउने कार्य गरिएको तथा दोश्रो त्रैमासिक (मृगौला प्रत्यारोपण,dialysis गरि रहेका , क्यान्सर रोगि र मेरुदण्ड पक्षघात)भएका बिरामीहरुलाई मासिक ५ हजार पाउने रकम उपलब्ध गरिएको ।	

ख.शिक्षा तथा खेलकुद शाखा तर्फ

१.शाखाबाट संचालन भएको स्वीकृत वार्षिक कार्यक्रम :

क्र.स.	कार्यक्रम	वित्तिय प्रगति	भौतिक प्रगति	कैफियत
१	सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक, बालबिकास, बिद्यालय कर्मचारी हरुको दोस्रो त्रैमासिक तलब भत्ता निकास	१,०५,३०,२२१.४०	१००%	
२	सामुदायिक बिद्यालयहरुमा बिद्यालय संचालन तथा ब्यवस्थापन अनुदान	५,२०,०००	१००%	
३	ने.रा.आ.बि.गौनहरी र मदर्स इस्लामियाफैजुन नबि लाई बिद्यालय ब्यवस्थापन अनुदान	२,८०,०००	१००%	
४	कक्षा ८ र १० को बिद्यार्थीहरुको लागि कोचिंग २०८१पुस १ गते देखि फाल्गुन महिना सम्म	५,००,०००	संचालनमा	
५	बालबालिकाहरुको प्रतिभा पहिचानका लागि अतिरिक्त क्रियाकलाप मिति २०८१ पुस ७र८ गतेमा सम्पन्न (प्रथम,द्वितीय र तृतीय लाई पुरस्कार तथा बिद्यालयलाई शिल्ड वितरण)	२,००,०००	१००%	
६	दिवा खाजा भदौ देखि ९ बिद्यालयहरुमा	११,९६,०००	संचालनमा	(४० दिनको निकास)
७	बिद्यालय अनुगमन निरन्तर	७३,५००	निरन्तर	

२.सेवा प्रवाह सम्बन्धी विवरण :

क्र.स.	विवरण	संख्या	कैफियत
१	प्र.अ.बैठक	३ पटक	
२	बिद्यालय अनुगमन निरन्तर	५ पटक	
३	दोस्रो त्रैमासिक परीक्षा सम्पन्न तथा नतिजा विश्लेषणको तयारी	९ बिद्यालय	
४	सामुदायिक बिद्यालयहरुमा लेखा परीक्षण	९ बिद्यालय	

३.बिद्यालय सम्बन्धी विवरण :

क्रस	विद्यालय नाम र ठेगाना	किसिम	स्थापना	संचालित कक्षा	विद्यार्थी संख्या	शिक्षक संख्या	कैफियत
१	जनता मा वि रामपुरटोकनी	सामुदायिक	२०१४	१-१२	९५१	१८	
२	भोजभगत मा वि लिपनीमाल	सामुदायिक	२०२३	१-१२	१०६२	१९	
३	ने रा मा वि बुनियाद	सामुदायिक	२०१८	१-१०	६७८	१५	
४	ने रा आ वि चैनपुर	सामुदायिक	२०३७	१-८	४६८	१०	
५	ने रा आ वि रहरियाडिह	सामुदायिक	२०४६	१-६	२०२	३	
६	ने रा आ वि बहुअरी	सामुदायिक	२०१९	१-५	९७	४	
७	ने रा आ वि मुसहरी	सामुदायिक	२०५१	१-५	११८	३	
८	ने रा आ वि गौनहरी	सामुदायिक	२०६६	१-३	९२	२	
९	मदर्सा इस्लामिया फैजुन नवी लिपनीमाल	सामुदायिक	२०३०	१-५	२६२	१०	
१०	हेरीटेज मा वि बहुअरी	संस्थागत	२०६८	१-१२	१२७८	१७	
११	सरस्वति मा वि लिपनीमाल	संस्थागत	२०५६	१-१०	६३३	२०	
१२	डि पि एस मा वि चैनपुर	संस्थागत		१-११	७६९	५७	
१३	द होली एन्जल मा वि बहुअरी	संस्थागत		१-९	४८०	१२	
१४	कान्ति एकेडेमी परवानीपुर	संस्थागत		१-५	९५	७	
१५	परवानीपुर पब्लिक स्कुल लिपनीमाल	संस्थागत		१-५	१८२	१४	
१६	ज्ञान बाटिका इ.बो.प्रा.लि बारा	संस्थागत		१-५	१५०	५	

४.शाखाको मातहत कार्यरत कर्मचारी

सि.नं.	कर्मचारीको नामथर	तह	पद	कैफियत
१	रविन्द्र कुमार मिश्र	पाँचौ	शिक्षा शाखा प्रमुख	

ग. सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा तर्फ

१. सेवा प्रवाह सम्बन्धी विवरण :

क्र.स.	विवरण	कैफियत
१.	सामाजिक सुरक्षा भत्ताका लागि वडा कार्यालयबाट प्राप्त भएका निवेदनका आधारमा लाभग्राहीहरूको विवरण दैनिक रुपमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गरिएको ।	
२.	आ.व.२०८१/०८२ को दोश्रो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता वितरण हुने क्रममा मृत्यु भएका लाभग्राहीहरूको वडा कार्यालयको सिफारिस र मृत्यु दर्ता प्रमाणपत्रको आधारमा निजको शेषपछिको एकमात्र हकदारलाई भत्ता उपलब्ध गराउन विवरण खुलाई श्री प्रमुख प्रशासकिय अधिकृतज्यूको सिफारिस साथ नविल बैंकमा पठाईएको ।	
३.	चालु आ.ब. २०८१/०८२ को दोश्रो त्रैमासिकको भत्ता वितरण पश्चात मृत्यु भएका अथवा बसाईसराई गरी अन्यत्र गएका लाभग्राहीहरूको वडा कार्यालयको सिफारिसको आधारमा EFT मार्फत तेस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्न फरवार्ड फीड निकालनु पूर्व लागत कट्टा गरी विवरण अध्यावधिक गरिएको ।	
४.	चालु आ.ब. २०८१/०८२ को तेस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता माग गर्नको लागि सामाजिक सुरक्षा भरपाई प्रतिवेदन प्रिन्ट गरि वडा नं. १ देखी वडा नं. ५ सम्मका वडा सचिवलाई दिइएको ।	
५.	यस गाउँपालिकामा चालु आ.ब. २०८१/०८२ को तेस्रो त्रैमासिक मा EFT मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न फरवार्ड फीड निकालनु पूर्व Not Validated, Validation not Started, Validation in Progress रहेका विवरणहरूको अभिलेखलाई नबिल बैंकको सहयोगमा सच्याई फरवाड फीड निकाली EFT गरिएको ।	
६.	तेस्रो त्रैमासिकको EFT गरिएको सम्पूर्ण विवरणलाई CGAS मा पठाईएको ।	
७.	तेस्रो त्रैमासिकको EFT गरिएको सम्पूर्ण विवरणलाई CGAS मा पठाईएको केही रिजेक्ट विवरणहरू सच्याई पूर्ण पठाईएको ।	
८.	नियम विपरित लिएको सामाजिक सुरक्षा भत्ता रकम वडा नं. १ को लक्षमिनिया देवी दुसादबाट असुल उपर गराईएको ।	
९.	व्यक्तिगत घटना दर्ता सप्ताह अभियान २०८२ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको ।	
१०.	पञ्जीकरण सेवा ईकाइमा आईपरेका दैनिक प्रशासनिक कार्यहरु गरिएको ।	
११.	लाभग्राहीहरूको गुनासो समाधान गरी सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी आवश्यकता अनुसारको परामर्श प्रदान गरिएको ।	

२. आ.व. २०८१/०८२ को तेश्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी विवरण

क्र.स.	सामाजिक सुरक्षाको किसिम	संख्या	जम्मा रकम
१	अन्य जेष्ठ नागरिक भत्ता	१०१५	१,२०,४२,०२३।००
२	जेष्ठ नागरिक भत्ता (दलित)	८३	६,४९,०४०।००
३	जेष्ठ नागरिक एकल महिला	११७	९,३३,६६०।००
४	विधवा	२९२	२३,१९,५२०।००
५	पूर्ण अपाङ्गता भत्ता	५०	५,९०,५२०।००
६	अति अशक्त अपाङ्गता भत्ता	१०४	६,६०,९२७।००
७	क्षेत्र तोकिएका बालबालिका	१५२४	२३,१८,२७६।००
८	दलित बालबालिका	१६६	२,५३,४८१।००
जम्मा		३३५१	१,९७,६७,४४७।००

आ.व.२०८१/०८२ को दर्ता मिति: २०८१-१०-०१ देखि दर्ता मिति: २०८१-१२-३१ सम्म वडा नं.१ देखी वडा नं.५ सम्मको को व्यक्तिगत धटना दर्ताको संक्षिप्त प्रतोवेदन ।

वडा नं.	जन्म				मृत्यु				सम्बन्ध बिच्छेद	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		बेवारिसे	जम्मा
	पुरुष	महिला	तेश्रो लिङ्ग	जम्मा	पुरुष	महिला	तेश्रो लिङ्ग	जम्मा	जम्मा	जम्मा	दर्ता संख्या	सदस्यको संख्या	दर्ता संख्या	सदस्यको संख्या	जम्मा	
१	४२	४०		८२	४	४		८	१	२२	१	४	१	४		११५
२					३	४		७		११			२	११		२०
३	३७	२६		६३	२	१		३		१८	१	१				८५
४	१६	२३		३९	५	३		८		११						५८
५	२७	१९		४६	३	६		९		१०	२	१२	१	४		६८
जम्मा	१२२	१०८	०	२३०	१७	१८	०	३५	१	७२	४	१७	४	१९	०	३४६

घ. योजना तथा प्राविधिक शाखा तर्फ

क्र.सं.	योजनाको नाम	स्तरीय	किसिम	बजेट	कार्यस्थल	कार्यदिशको मिति	कार्यको स्थिति
१	रामपुर टोकनीमा मोटेलालको घर देखि भुपनारायण शुक्ला जी को घर सम्म बाटो ढलान	वडा २	बाटो ढलान	२,२५,०००/-	रामपुर टोकनी	२०८१/१०/०२	सम्पन्न
२	इलाका प्रहरी प्रसौनीको भवन निर्माण तथा मर्मत सम्भार	गा.पा.	भवन निर्माण तथा मर्मत सम्भार	९,००,०००/-	बहुअरी	२०८१/१०/०८	काम हुदै
३	वडा नं.४ चैनपुर ढलान देखि पश्चिम रामान्द साहको घर सम्म बाटो ढलान	गा.पा.अध्यक्ष	बाटो ढलान	२,७०,०००/-	चैनपुर विर्ता	२०८१/१०/०८	सम्पन्न
४	रामदेव प्रसाद कुर्मीको घर देखि दुर्गा यादवको घर सम्म अधुरो बाटो ढलान	वडा ५	अधुरो बाटो ढलान	७,००,०००/-	बहुअरी	२०८१/१०/११	सम्पन्न
५	दिनेश पटेलको घर देखि श्यामनारायण पटेलको घर सम्म बाटो ढलान	वडा ५	बाटो ढलान	४,००,०००/-	बहुअरी	२०८१/१०/१४	सम्पन्न
६	श्री ने.रा.आ.वि.बहरअरी विधालयको अधुरो निर्माण	वडा ५	अधुरो निर्माण	७,००,०००/-	बहुअरी	२०८१/१०/१५	सम्पन्न
७	जादोलाल राउत कुर्मीको घर देखि कलैया मेन रोड सम्म माटो पुरी ग्रेभल	वडा ५	माटो पुरी ग्रेभल	२,००,०००/-	बहुअरी	२०८१/१०/१५	सम्पन्न
८	बिष्णु साहको घर देखि आत्माराम साहको घर सम्म बाटो ढलान तथा नाला निर्माण	वडा ४	बाटो ढलान तथा नाला निर्माण	१०,००,०००/-	चैनपुर विर्ता	२०८१/१०/१५	काम हुदै
९	मुनसहिद देवानको घर देखि सातोमाई मन्दिर सम्म अधुरो नाला निर्माण	वडा ५	अधुरो नाला निर्माण	५,००,०००/-	बहुअरी	२०८१/१०/१५	सम्पन्न
१०	कुंज बिहारी पटेलको घर देखि दिनानाथ पटेलको घर सम्म बाटो ढलान	वडा ५	बाटो ढलान	२,००,०००/-	बहुअरी	२०८१/१०/१५	काम हुदै
११	कप्तान मियाँको घर देखि मंसुर आलमको घर सम्म बाटो ढलान	वडा ५	बाटो ढलान	६,००,०००/-	बहुअरी	२०८१/१०/१८	काम हुदै
१२	न्यूरो अस्पताल देखि नौतन गाउँको मूल बाटो निर्माण	गा.पा.उपाध्यक्ष	बाटो निर्माण	८,५०,०००/-	बहुअरी	२०८१/१०/२०	सम्पन्न
१३	अधुरो ढलान बाटो वडा नं.५	गा.पा.उपाध्यक्ष	ढलान बाटो	७,००,०००/-	बहुअरी	२०८१/१०/२७	सम्पन्न
१४	शिवपुरको भरत राउतको घर राउतको घर देखि मन्दिर सम्म पक्की नालाको सल्याब निर्माण र चैनपुरको मोनालाल साहको घर देखि राजेश साह कानुको घर सम्म नालाको सल्याब ढलान	वडा ४	नालाको सल्याब ढलान	५,००,०००/-	चैनपुर विर्ता	२०८१/१०/२७	काम हुदै

१५	वडा नं.५ मा नौतन मेन रोड देखि दक्षिण कृष्णा साहको धान मिल सम्म नाला सहित सडक ढलान	गा.पा.उपाध्यक्ष	नाला सहित सडक ढलान	१०,००,०००/-	बहुअरी	२०८१/१०/२७	काम हुदै
१६	वडा नं.३ लिपनीमालमा नाला निर्माण	गा.पा.उपाध्यक्ष	नाला निर्माण	१०,००,०००/-	लिपनीमाल	२०८१/१०/२७	काम हुदै
१७	रामध्यान यादवको घर देखि पुर्व जमिर मियाँको पसल सम्म नाला निर्माण	वडा ३	नाला निर्माण	८,००,०००/-	लिपनीमाल	२०८१/१०/२७	काम हुदै
१८	कृष्ण महतोको घर देखि ललन साह कानुको घर सम्म बाटो ढलान तथा पाइप नाला निर्माण	गा.पा.अध्यक्ष	बाटो ढलान तथा पाइप नाला निर्माण	१०,००,०००/-	रामपुर टोकनी	२०८१/१०/३०	सम्पन्न
१९	वडा नं.४ शिवपुर टोलको अधुरो शिवमन्दिर निर्माण	गा.पा.उपाध्यक्ष	अधुरो शिवमन्दिर निर्माण	६,००,०००/-	चैनपुर विर्ता	२०८१/१०/३०	काम हुदै
२०	वडा नं.३ र ४ बिचको नाला नापनक्सा गरी संचालन	गा.पा.अध्यक्ष	नाला नापनक्सा गरी संचालन	५,००,०००/-	लिपनीमाल	२०८१/११/१८	काम हुदै
२१	सलिम मियाँको घर देखि इद्रिश मियाँको घर हुँदै अब्दुल रहिम मियाँको घरसम्म थप नाला तथा बाटो निर्माण	वडा ३	नाला तथा बाटो निर्माण	५,००,०००/-	लिपनीमाल	२०८१/११/१८	काम हुदै
२२	अजय पटेलको घर देखि पुर्व तिर बाटो तथा नाला निर्माण	गा.पा.अध्यक्ष	बाटो तथा नाला निर्माण	५,००,०००/-	बहुअरी	२०८१/११/२३	काम हुदै
२३	वडा कार्यालयको कम्पाउण्डवालमा ब्लक लगाउने	वडा ४	ब्लक लगाउने	३,५०,०००/-	चैनपुर विर्ता	२०८१/११/२३	काम हुदै
२४	पालिका भरिको छुट सडक,पुल निर्माण तथा मर्मत संभार	वडा ३	सडक,पुल निर्माण तथा मर्मत संभार	१०,००,०००/-	लिपनीमाल	२०८१/११/२५	काम हुदै











ड. राजश्व शाखा तर्फ

तेस्रो त्रैमासिकमा पालिका कार्यालयबाट संकलित राजश्व



परवानीपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, बारा
कार्यालयको कोड : ८०२२१५०४३००

मासिक संकलन

आ.व. : २०८१/८२ महिना : चैत्र														
क्र.सं.	राजस्व संकेत	राजस्व शीर्षक	महिना											
			साउन	भदौ	आश्विन	कार्तिक	मार्ग	पौष	माघ	फागुन	चैत्र	बैशाख	जेठ	असार
१	११३२१	वहाल कर	५,९५,०४१.८८	२,६९,६०५.३२	१५,९७,५२५.००	९६,२०४.००	४,७५,०७४.८५	३८,९०,८३०.००	४,७३,७४७.००	२,८३,५६७.००	३,६५,४९५.००	०.००	०.००	०.००
२	११३२२	वहाल विटौरी कर	०.००	०.००	०.००	०.००	०.००	०.००	८,३८,८५०.००	०.००	०.००	०.००	०.००	०.००
३	११६३२	अखेटोपहारमा लाग्ने कर	०.००	२८,४४,०००.४०	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००
४	१४१५१	सरकारी सम्पत्तीको वहालबाट प्राप्त आय	४,०००.००	१४,०००.००	१७,०००.००	३,६००.००	४,०००.००	२५,७९६.००	१८,५००.००	२७,५००.००	४,०००.००	०.००	०.००	०.००
५	१४२२१	न्यायिक दस्तुर	६२५.००	४७५.००	१००.००	०.००	२००.००	२००.००	३७५.००	७५.००	४५०.००	०.००	०.००	०.००
६	१४२२३	शिक्षा क्षेत्रको आमदानी	०.००	०.००	०.००	०.००	०.००	५,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००
७	१४२२९	अन्य प्रशासनिक सेवा शुल्क	५०,२५०.००	८,०००.००	१५,०००.००	२१,२५०.००	४३,०००.००	२४,७५०.००	३१,२५०.००	६,५००.००	१३,७५०.००	०.००	०.००	०.००
८	१४२४२	नक्सापास दस्तुर	३,९०५.००	९,२२२.५०	९,६९१.६४	८,४६९.००	२३,४६०.९९	२,६९,७६७.१९	६,२५८.५२	२,१४,५८१.००	९१,५४७.२६	०.००	०.००	०.००
९	१४२४३	सिफारिश दस्तुर	१,२००.००	०.००	१००.००	०.००	०.००	०.००	१,०००.००	०.००	०.००	०.००	०.००	०.००
१०	१४२४९	अन्य दस्तुर	७,९००.००	६,५००.००	२७,९००.००	२१,६००.००	१८,६००.००	१४,८००.००	२४,२००.००	१३,९००.००	१५,७००.००	०.००	०.००	०.००
११	१४२५३	व्यावसाय रजिष्ट्रेशन दस्तुर	१,१५,८००.००	५२,०००.००	३७,२००.००	५,०००.००	७६,१००.००	६७,०००.००	६५,०००.००	१,५९,०००.००	४०,०००.००	०.००	०.००	०.००
१२	१४५२९	अन्य राजस्व	२१,५००.००	२६,५००.००	२८,१२५.००	१८,५५०.००	१८,६००.००	९,१७५.००	२१,४२५.००	०.००	०.००	०.००	०.००	०.००
१३	१४६११	व्यवसाय कर	१,०९,०००.००	५४,४००.००	३७,२००.००	५,०००.००	६५,७००.००	५,०००.००	२५,०००.००	७५,०००.००	१५,०००.००	०.००	०.००	०.००
१४	१५१११	बैरूजू	०.००	०.००	०.००	०.००	१३,७४३.००	०.००	१०,२००.००	०.००	०.००	०.००	०.००	०.००
जम्मा			९,०९,२२१.८८	३२,८४,७०३.२२	१७,६९,८४१.६४	१,७९,६७३.००	७,३८,४७८.८४	४३,१२,३१८.१९	१५,१५,८०५.५२	७,८०,१२३.००	५,४५,९४२.२६	०.००	०.००	०.००

तेस्रो त्रैमासिकमा वडा नं. १ बाट संकलित राजश्व



परवानीपुर गाउँपालिका
१ नं. वडा कार्यालय
कार्यालयको कोड : ८०२२१५०४३०१

मासिक संकलन

आ.व. : २०८१/८२ महिना : चैत्र															
क्र.सं.	राजस्व संकेत	राजस्व शीर्षक	महिना											जम्मा	
			साउन	भदौ	आश्विन	कार्तिक	मार्ग	पौष	माघ	फागुन	चैत्र	बैशाख	जेठ		असार
१	११३१४	भूमिकर/मालपोत	१७,४७९.३२	९,७२५.५५	५,६६१.३३	१४,२०२.४१	४,२११.६१	१३,३१५.७५	३,५८१.०६	५,१४६.९८	९,४४८.२७	०.००	०.००	०.००	८२,७७२.२८
२	१४१५१	सरकारी सम्पत्तीको वहालबाट प्राप्त आय	०.००	०.००	०.००	९,६००.००	१,२००.००	०.००	३,०००.००	२,०००.००	८,०००.००	०.००	०.००	०.००	२३,८००.००
३	१४२४३	सिफारिश दस्तुर	१३,७५०.००	१४,०८१.८०	५,४४०.००	५,१५०.००	३,६२१.००	७,१५०.००	५,७००.००	४,२००.००	५,६३०.५०	०.००	०.००	०.००	६४,७२३.३०
४	१४२४४	व्यक्तिगत घटना दर्ता दस्तुर	७,२००.००	७,४००.००	२,२००.००	४,९००.००	३,८००.००	२,०००.००	१०,६००.००	३,३००.००	६,२००.००	०.००	०.००	०.००	४७,६००.००
५	१४२४५	नाता प्रमाणित दस्तुर	१,५००.००	१,२००.००	५५०.००	७००.००	६००.००	७५०.००	४००.००	१,३००.००	१,८५०.००	०.००	०.००	०.००	८,८५०.००
६	१४२४९	अन्य दस्तुर	३,४००.००	२,१००.००	१,१००.००	६००.००	३,४००.००	१,७००.००	१,५००.००	१,३००.००	१,६००.००	०.००	०.००	०.००	१६,७००.००
जम्मा			४३,३२९.३२	३४,५०७.३५	१४,९५१.३३	३५,१५२.४१	१६,८३२.६१	२४,९१५.७५	२४,७८१.०६	१७,२४६.९८	३२,७२८.७७	०.००	०.००	०.००	२,४४,४४५.५८

तेस्रो त्रैमासिकमा वडा नं. २ बाट संकलित राजश्व



परवानीपुर गाउँपालिका
२ नं. वडा कार्यालय
कार्यालयको कोड : ८०२२१५०४३०२

मासिक संकलन

आ.व. : २०८१/८२ महिना : चैत्र															
क्र.सं.	राजस्व संकेत	राजस्व शीर्षक	महिना											जम्मा	
			साउन	भदौ	आश्विन	कार्तिक	मार्ग	पौष	माघ	फागुन	चैत्र	बैशाख	जेठ		असार
१	११३१४	भूमिकर/मालपोत	२,८७२.००	०.००	१५,२८६.६७	४,४०७.७८	२,००४.८७	६,११९.००	२,६६४.०५	४,२२४.२०	३,१२०.५३	०.००	०.००	०.००	४०,६९९.१०
२	१४१५१	सरकारी सम्पत्तीको वहालबाट प्राप्त आय	०.००	०.००	०.००	०.००	०.००	२,४००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,४००.००
३	१४२२१	न्यायिक दस्तुर	५०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५०.००
४	१४२४३	सिफारिश दस्तुर	१०,२०८.९०	१३,७८५.५०	६,२४०.००	११,५३२.५०	९,५५२.५०	१०,९१८.४८	५,६०८.००	१०,६५४.००	६,५५२.५०	०.००	०.००	०.००	८५,०५२.३८
५	१४२४४	व्यक्तिगत घटना दर्ता दस्तुर	२,२००.००	४,४००.००	१,८००.००	२००.००	२,७००.००	२,०००.००	३,७००.००	२,०००.००	२,१००.००	०.००	०.००	०.००	२१,१००.००
६	१४२४५	नाता प्रमाणित दस्तुर	१,६००.००	१,१५०.००	४५०.००	६००.००	१,५५०.००	१,४५०.००	१,२००.००	१,०००.००	१,३५०.००	०.००	०.००	०.००	१०,३५०.००
७	१४२४९	अन्य दस्तुर	२,७३५.००	२,९००.००	१,४००.००	१,०००.००	३,०००.००	२,५००.००	६,५००.००	२,८००.००	३,५००.००	०.००	०.००	०.००	२६,३३५.००
जम्मा			१९,६६५.९०	२२,२३५.५०	२५,१७६.६७	१७,७४०.२८	१८,८०७.३७	२५,३८७.४८	१९,६७२.०५	२०,६७८.२०	१६,६२३.०३	०.००	०.००	०.००	१,८५,९८६.४८

तेस्रो त्रैमासिकमा वडा नं. ३ बाट संकलित राजश्व



परवानीपुर गाउँपालिका
३ नं. वडा कार्यालय
कार्यालयको कोड : ८०२२१५०४३०३

मासिक संकलन

आ.व. : २०८१/८२ महिना : चैत्र

क्र.सं.	राजस्व संकेत	राजस्व शीर्षक	महिना												जम्मा
			साउन	भदौ	आश्विन	कार्तिक	मार्ग	पौष	माघ	फागुन	चैत्र	बैशाख	जेठ	असार	
१	११३१४	भूमिकर/मालपोत	१९,१६५.५९	४.४०	७९,७६८.९४	१,७१३.७१	१,९०१.८५	११,५४७.१७	९,८३४.४१	९,३०७.२२	१०,५९९.८४	०.००	०.००	०.००	१,४३,८४३.१३
२	१४२४३	सिफारिश दस्तुर	२८,१७०.००	१८,९८४.४०	१२,५५०.००	९,८७२.०५	१२,४२३.४०	३७,५२८.८५	११,०५५.००	४,७५०.००	९,८०२.५०	०.००	०.००	०.००	१,४५,१३६.२०
३	१४२४४	व्यक्तिगत घटना दर्ता दस्तुर	८,९००.००	८,०००.००	३,८००.००	३,९००.००	३,०००.००	४,७००.००	५,७००.००	९,८००.००	८,०००.००	०.००	०.००	०.००	५५,८००.००
४	१४२४५	नाता प्रमाणित दस्तुर	२,१००.००	५५०.००	४५०.००	६००.००	१,७५०.००	४००.००	३,३००.००	१,७५०.००	१,६००.००	०.००	०.००	०.००	१२,५००.००
५	१४२४९	अन्य दस्तुर	७,८००.००	५,८००.००	२,२००.००	५,६००.००	३,६००.००	३,८००.००	८,६००.००	७,३००.००	२,९००.००	०.००	०.००	०.००	४७,६००.००
जम्मा			६६,१३५.५९	३३,३३८.८०	९८,७६८.९४	२१,६८५.७६	२२,६७५.२५	५७,९७६.०२	३८,४८९.४१	३२,९०७.२२	३२,९०२.३४	०.००	०.००	०.००	४,०४,८७९.३३

तेस्रो त्रैमासिकमा वडा नं. ४ बाट संकलित राजश्व



परवानीपुर गाउँपालिका
४ नं. वडा कार्यालय
कार्यालयको कोड : ८०२२१५०४३०४

मासिक संकलन

आ.व. : २०८१/८२ महिना : चैत्र

क्र.सं.	राजस्व संकेत	राजस्व शीर्षक	महिना												जम्मा
			साउन	भदौ	आश्विन	कार्तिक	मार्ग	पौष	माघ	फागुन	चैत्र	बैशाख	जेठ	असार	
१	११३१४	भूमिकर/मालपोत	९०,७३७.७०	२००.००	९२,६२६.९०	३,८३३.५६	२१,३०३.९८	२०,५६३.९५	३९,१४४.३८	११,७४८.५४	६७,९२४.५७	०.००	०.००	०.००	३,४८,०८३.५८
२	११४५१	सवारी साधन कर (साना सवारी)	०.००	०.००	४००.००	०.००	०.००	४००.००	२००.००	०.००	०.००	०.००	०.००	०.००	१,०००.००
३	१४२४३	सिफारिश दस्तुर	४७,२४७.००	८,३७२.५०	५,८३३.००	५,९८५.००	१८,७२८.५०	३६,९७५.००	२६,३९७.५०	८,३९८.३०	१४,९६७.००	०.००	०.००	०.००	१,७२,९०३.८०
४	१४२४४	व्यक्तिगत घटना दर्ता दस्तुर	२००.००	८००.००	०.००	५००.००	१,३००.००	६००.००	१,६००.००	१,८००.००	२,२००.००	०.००	०.००	०.००	९,०००.००
५	१४२४५	नाता प्रमाणित दस्तुर	८५०.००	१,१००.००	३५०.००	२५०.००	५००.००	३००.००	७००.००	३००.००	७००.००	०.००	०.००	०.००	५,०५०.००
६	१४२४९	अन्य दस्तुर	६००.००	२,१००.००	२,०००.००	१,९००.००	१,५००.००	३,६००.००	२,६००.००	३,५००.००	२,५००.००	०.००	०.००	०.००	२०,३००.००
७	१४२६२	विद्युत सम्बन्धी दस्तुर	२००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२००.००
जम्मा			१,३९,८३४.७०	१२,५७२.५०	१,०१,२०९.९०	१२,४६८.५६	४३,३३२.४८	६२,४३८.९५	७०,६४१.८८	२५,७४६.८४	८८,२९१.५७	०.००	०.००	०.००	५,५६,५३७.३८

तेस्रो त्रैमासिकमा वडा नं. ५ बाट संकलित राजस्व



परवानीपुर गाउँपालिका
५ नं. वडा कार्यालय
कार्यालयको कोड : ८०२२१५०४३०५


मासिक संकलन

आ.व. : २०८१/८२ महिना : चैत्र

क्र.सं.	राजस्व संकेत	राजस्व शीर्षक	महिना												जम्मा
			साउन	भदौ	आश्विन	कार्तिक	मार्ग	पौष	माघ	फागुन	चैत्र	बैशाख	जेठ	असार	
१	११३१३	सम्पत्ती कर	०.००	१८४.३८	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१८४.३८
२	११३१४	भुमिकर/मालपोत	७३,५७०.२३	३७,८९७.०५	४८,५७८.२७	२५,०८२.०७	२७,२२०.७३	२१,५४२.५८	२४,३५०.७६	२२,५२८.१४	१७,२८८.१३	०.००	०.००	०.००	२,९८,०५७.९६
३	१४२४३	सिफारिश दस्तुर	९०,९८२.३८	१८,८८७.५०	३९,०३४.२६	२२,९१५.२५	९४,९१९.४८	८४,५९०.०६	३५,२९३.००	१५,३७५.००	४३,८३७.४५	०.००	०.००	०.००	४,३७,८३४.३८
४	१४२४४	व्यक्तिगत घटना दर्ता दस्तुर	३,२००.००	२,८००.००	२,२००.००	४००.००	३,०००.००	४,४००.००	७,३००.००	४,६००.००	७,५००.००	०.००	०.००	०.००	३५,४००.००
५	१४२४५	नाता प्रमाणित दस्तुर	२,१००.००	२,०००.००	१,४५०.००	१,३००.००	१,४००.००	१,५००.००	१,३००.००	२,३५०.००	३,२५०.००	०.००	०.००	०.००	१६,६५०.००
६	१४२४९	अन्य दस्तुर	५,२००.००	५,९००.००	७,६००.००	४,०००.००	७,४००.००	४,५००.००	३,९००.००	९,६००.००	५,९००.००	०.००	०.००	०.००	५४,०००.००
जम्मा			१,७५,०५२.६१	६७,६६८.९३	९०,८६२.५३	५३,६९७.३२	१,३३,९४०.२१	१,१६,५३२.६४	७२,१४३.७६	५४,४५३.१४	७७,७७५.५८	०.००	०.००	०.००	८,४२,१२६.७२

गतिविधिसँग सम्बन्धित फोटोहरू







च. मेडेपा शाखा तर्फ

१. मेडेपा शाखा प्रगति प्रतिवेदन

क्र.स.	कार्यक्रम	विनियोजित रकम	खर्च प्रतिशत	कैफियत
१	नयाँ लघु उधमी सृजना तर्फ	८,६०,०००		
क)	वडा स्तरिय अभिमुखिकरण कार्यक्रम		१००%	वार्ड न. १ बुनियाद
ख)	सहभागितात्मक ग्रामिण लेखाजोखा			वार्ड न. १ बुनियाद
ग)	समुह गठन			वार्ड न. १ बुनियाद
घ)	उद्यमशिलता विकास तालिम		१००%	वार्ड न. १ बुनियाद
ङ)	सीप विकास तालिम १ पापर बनाउने तालिम २ च्याउ खेती तालिम		९०%	वार्ड न. १ बुनियाद
च)	बजारीकरण		१००%	
२	स्तरोनन्ती (पुर्नताजगी तथा एडभान्स तालिम) सरफ साबुन तालिम	२,००,०००	१००%	वार्ड न १ बुनियाद

२. सेवा प्रवाह सम्बन्धी विवरण

क्र.स.	विवरण	लक्ष्य	प्रगति	महिला	पुरुष	जम्मा	दलित	जनजाति	मुस्लिम	अन्य
१	वडा स्तरिय अभिमुखिकरण कार्यक्रम	४०	५२	४६	६	५२	२	७	०	४३
२	सहभागितात्मक ग्रामिण लेखाजोखा कार्यक्रम	४०	५०	३७	०	५०	५	९	०	३७
३	उद्यमशिलता विकास तालिम	३८	३८	३८	०	३८	३	७	०	२८
४	सीप विकास तालिम	३५	३६	३६	०	३६	२	७	०	२७
५	बजारीकरण									
६	स्तरोनन्ती तालिम	२०	२०	२०	०	२०	०	१०	१	९

१. शाखाको प्रमुख गतिविधिहरू :

- समुह गठन गर्ने।
- उद्यमशिलता विकास तालिम गराउने ।
- सीप तालिमहरू संचालन गराउने
- उद्यमीहरू संग भेटघाट गरी आइपरेका समस्याहरूको समाधान गरी व्यवसाय प्रति उत्सुकता जगाउने ।
- तथ्याडक संकलन गर्ने ।

- उद्यमीहरु सँग भेटघाट गरी व्यवसाय परामर्श सेवा दिने ।

२. आयोजना तथा कार्यक्रममा कार्यान्वयनमा देखिएका समस्याहरु :

- बजारीकरणको समस्या
- बजेटको दायरा कम भएको कारणले काम गर्नमा समस्या
- महिला उद्यमीहरु घर बाट बाहिर जान नचाहनु।

३. समस्या समाधानका लागि सुझाव :

- बजारीकरण सम्बन्धी विभिन्न किसिमका कार्यक्रम गर्ने ।
- बजेटको दायरा बढाएमा काम गर्न सहज हुने।
- उद्यमीहरु सँग बिचबिचमा भेटघाट गरी परामर्श सेवा दिइरहनु पर्ने ।

४. गतिविधिसँग सम्बन्धित फोटोहरु













आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत रोजगार

गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेडेपा)

८ (आठ) दिने उद्यमशिलता विकास तालिम

- व्यवसाय सचेतना तालिम - ३ (तीन) दिन
- व्यवसाय सुरु तालिम - ४ (चार) दिन
- लैंगिक सचेतना तथा सामाजिक समावेशीकरण तालिम - १ (एक) दिन

मिति:- २०८१।१२।१३-२०

स्थान:- वार्ड नं.१ बुनियाद

आयोजक:- परवानीपुर माउपालिका
लिपनीमाल, बारा।















Drag here to delete







छ. बहुक्षेत्रीय पोषण शाखा तर्फ

१.पोषण शाखा प्रगति प्रतिवेदन

क्र.स.	कार्यक्रम	विनियोजित रकम	खर्च रकम	कैफियत
१	स्थानीय वडा तहमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको नियमित बैठक			
२	स्वस्थ आमा तथा शिशु प्रतियोगिता			
३	पोषण सेवा प्रवाह सम्बन्धि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने तालिम	७५०००		


२.शाखाको प्रमुख गतिविधिहरु :

- आमा समुहको बैठकमा गएर पोषण सम्बन्धी जानकारी दिने
- WBRS प्रणालीमा बार्षिक योजना entry गर्नु ।
- सुनौलो हजार दिनका महिलाहरुको तथ्याङ्क संकलन गर्नु
- सुनौलो हजार दिनका महिला सँग घरभेट पोषण सम्बन्धि जानकारी गर्नु।

३.आयोजनाआयोजना तथा कार्यक्रममा कार्यान्वयनमा देखिएका समस्याहरु

- शर्तको बजेट समयमा फुक्नुवा नभएको कारणले कार्यक्रम संचालनमा समस्या

४ गतिविधिसम्बन्धित फोटोहरु :









ज. कृषि शाखा तर्फ

क्र.स	कार्यक्रमको नाम	बजेटको किसिम	गरीएको कृयाकलाप
१.	किसानलाई स्प्रे टँकि वितरण गर्ने ।(५०% अनुदानमा)	नेपाल सरकार-समानिकरण अनुदान	प्रत्येक वाडाबाट स्प्रे टँकिको वितरण गरियो ।
२.	कृषिजन्य विषादी तथा सुक्ष्म तत्व खरिद गरी पालिका भरी निःशुल्क वितरण ।	राजस्व बाँडफाँड-संघीय सरकार	कृषिजन्य विषादी खरिद गर्ने प्रक्रिया संचालनमा रहेको ।
३.	बाली उपचार शिविर(प्लान्ट क्लिनिक कार्यक्रम)	राजस्व बाँडफाँड-संघीय सरकार	प्रत्येक वडामा १/१ दिन गरि शिविर संचालन गरियो । (शिविरमा बालिमा लागेको रोग हेरि निःशुल्क विषादि तथा रोकथामका उपाय बताईयो)
४.	घुम्टि सेवा संचालन गरियो ।	-	पालिकामा समस्या तथा रोग किराको निराकरण गर्न किसानको घरदर्इलोमा घुम्टि सेवा संचालनमा रहेको ।
५.	कृषि प्रयोजना-जैविक मल	नेपाल सरकार-समानिकरण अनुदान	कार्यक्रम संचालन अवस्थामा रहेको(कार्य सुरु गर्न कार्यदेश भईसकेको)
६.	आ.व.२०८१/८२ मा नयाँ तरकारी पकेट विकास कार्यक्रम संचालन	नेपाल सरकार-शसर्त अनुदान चालु	कार्यक्रम संचालन भई भुक्तानी गर्न बाकी रहेको

गतिविधिसम्बन्धित फोटोहरु :

















झ. उद्योग तथा सहकारी शाखा

संचालन गरिने क्रियाकलापहरू :

- व्यवसाय दर्ता , नविकरण
- समन्वय र अनुगमन
- सचेतनामूलक कार्यक्रम

शाखाबाट संचालन गरिएका मुख्य क्रियाकलापहरू :

व्यवसाय दर्ता : हालसम्म (२०८१/२०८२ को असोज मसान्तसम्म जम्मा दर्ता रहेको संख्या = १०१

यस त्रैमासिकमा दर्ता संख्या = १८

जम्मा दर्ता संख्या = ११९

नविकरण गराएका संख्या =

सी.नं.	स्वीकृत कार्यक्रम	श्रोत	विनियोजित बजेट	कार्यक्रमको लक्ष्य / प्रकृति	हाल सम्मको भौतिक प्रगति	सम्पन्न हुने अनुमानित समयावधि	सुरु नभएको भए सो को कारण
१	उद्योगहरूसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम		१०००००			फाल्गुनमा	कार्ययोजना अनुसार समयमा
२	उद्योगहरूको तथ्यांक अध्यावधिक		५००००			वैशाखमा	संचालन गरिने ।

देखिएका समस्या :

- पालिकामा रहेका विभिन्न उद्योग तथा व्यवसायीहरू पटक पटकको सुचना बाट पनि सम्पर्कमा आउँन नचाहेको ।
- दर्ता गर्दा पालिकाको व्यवसाय दर्ता सम्बन्धि स्पष्ट निर्देशिका नभएको ।

समस्या समाधानका उपायहरू :

- पालिकामा रहेका तर सम्पर्कमा नआएका उद्योगहरूलाई अन्तिम पटकको लागि सुचना प्रकाशन गरि कार्यवाहीका प्रक्रिया अगाडी बढाउनु पर्ने तथा यस सम्बन्धि स्थानीय तहको अधिकार सम्बन्धि कानुनि पक्षहरूबारे कानुनि सल्लाहकारबाट सल्लाह अनुसार गर्ने ।
- विद्यमान कानूनहरू परिमार्जन वा नयाँ बनाउने पर्ने ।

दर्ता प्रक्रियाका लागि अनुगमनका केहि फोटोहरु :



सहकारीसंग सम्बन्धित कार्यक्रम संचालन .

शाखाबाट संचालन गरिएका मुख्य क्रियाकलापहरू :

- व्यवसाय दर्ता : हालसम्म (२०८१/२०८२ को असोज मसान्तसम्म जम्मा दर्ता रहेको संख्या = नभएको

सी.नं.	स्वीकृत कार्यक्रम	श्रोत	विनियोजित बजेट	कार्यक्रमको लक्ष्य / प्रकृति जनचेतनामुलक	हाल सम्मको भौतिक प्रगति	सम्पन्न हुने अनुमानित समयावधि	सुरु नभएको भए सो को कारण
१	समुदायमा सहकारी शिक्षा कार्यक्रम		१५००००	समुदायमा	१००%		
२	सहकारीका सदस्यहरूलाई वित्तिय साक्षरता तालिम		१०००००	सहकारीका सदस्यहरू जनचेतनामुलक	८०%	माघ सम्म	
३	वित्तिय जोखिम व्यवस्थापन तथा लेखा परिक्षण तालिम		१०००००			माघ सम्म	सहजकर्ता को समय नमिलेर
४	सहकारीका व्यवस्थापकहरूलाई सम्पति शुद्धिकरण सम्बन्धि तालिम		१०००००			माघ सम्म	सहजकर्ता को समय नमिलेर

देखिएका समस्या :

- कार्यक्रम संचालन गर्दा बसाइ व्यवस्थापन ।
- समन्वयमा कमि ।

समस्या समाधानका उपायहरू :

- कार्यक्रम संचालन गर्दा लक्षित समुह सहकारी सदस्य केन्द्रित भएकाले सहकारीका अध्यक्ष वा व्यवस्थापक मार्फत संचालन भएको तर साथसाथै जनप्रतिनिधि मार्फत गर्दा अझ प्रभावकारी हुने भएकाले दुवैको सहकार्यमा कार्यक्रम गर्न सहज हुने ।
- समुदायमा सहकारी सम्बन्धि जनचेतनामा कमि रहेकाले हाल संचालनमा रहेका कार्यक्रमहरूमा अरु कार्यक्रम थप गरि संचालन गर्नुपर्ने । केहि कर्मचारी र जनप्रतिनिधि समेतलाई सहकारीका उद्देश्य , मुल्य र मान्यता तथा काम गर्ने क्षेत्रहरूका बारेमा पालिका स्तरीय अभिमुखीकरण नितान्त आवश्यक देखिएकोले कर्मचारी तथा जनप्रतिनिधिहरूको लागि २ दिने अभिमुखीकरण कार्यक्रम गर्न उपयुक्त हुने ।

कार्यक्रम संग सम्बन्धित फोटोहरू :









ज. सूचना प्रविधि शाखा तर्फ

क. शाखाबाट संचालन भएको स्वीकृत वार्षिक कार्यक्रम :

क्र.स.	कार्यक्रम	वित्तिय प्रगति	भौतिक प्रगति	कैफियत
१	वडा कार्यालय तथा स्वास्थ्य चौकीमा फ्रेम सहितको नागरिक वडापत्र	१००%	१००%	
२	पालिकामा 2D Board जडान तथा मर्मत	१००%	१००%	

ख. सेवा प्रवाह सम्बन्धी विवरण :

- नियमित रूपमा website तथा Facebook page मा सूचना तथा जानकारीहरू राख्ने गरिएको ।
- मन्त्रालयबाट माग भएका सूचना तथा जानकारीहरू नियमित रूपमा पठाउने गरिएको ।
- सबै प्रकारका सूचना जुन शाखा प्रमुखलाई उपलब्ध गराउनु पर्ने प्रमुख प्रशासकीय अधिकृतको तोक लगाई सम्बन्धित शाखा दिने गरिएको ।
- पालिका अन्तर्गतका कार्यालयहरूमा ईमेल तथा Whatsapp मार्फत पत्र तथा जानकारी गराउने गरिएको ।
- जनप्रतिनिधि तथा कर्मचारीहरूलाई SMS मार्फत कुनै बैठक तथा कार्यक्रमहरूको जानकारी गराउने गरिएको ।
- आय व्यायको विवरण मासिक रूपमा website मा राख्ने गरिएको ।

ग. गतिविधिका तस्विरहरु :



परवानीपुर गाउँपालिका
वडा नं. ४ को कार्यालय, चैनपुरवित्ता, बारा
मधेश प्रदेश, नेपाल
नागरिक वडापत्र (CITIZEN CHARTER)

[illegible]


* सेवा विमू अथि सेवादातले गाडीपालिकागाडी भुज्यानु यत शत मुलाम्, १००७८८८६५
 * सेवा प्रदात गाडी ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिनुभन्ने।
 * गाडी जम्मेपनिश गाडीकाका अन्य भत, सेवा, मुलाम्, कानुन परकाविनु गाडीपालिकावाडी आर्थिक रूप करोपनि भुज्या

Internet: www.niprums.gov.sp


ईमेल: pran04chaurbhira@gmail.com

संख्या: १८०/२००८/२००८

Internet: www.niprums.gov.sp



येका विष्णुअवि सेवासादीले साडीपाणिनासादी भुझाउनु भन्ने सवी शुभक, भाग र पारस भुझाएकी हुनु पथिक।
येका जगतक सदी जनेक पाणिना जगत अर्थात्भुगत भयक भविकासादी रक्षिणी आभयिकासादी दिविके।



नागरिक चार्टर (CITIZEN CHARTER)

स्वास्थ्य चौकीबाट उपलब्ध हुने सेवाहरु सम्बन्धी नागरिक बडापत्र

[illegible]

- खोंबे केन्द्र व गाउँघर क्लिनिक स्वास्थ्यालय हुने स्थान व स्थिति सम्बन्धित स्वास्थ्य सहायता शोक बसोबास हुने ।
- सेवाश्रित सम्बन्धित कुटी गुनासो, जठुरी वा सुगन्ध राम्रु पोषा सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुख सगस राख्न सकिने ।
- काई मार्फत उपचार गर्नु पर्ने सेवा व खोंबे सेवाको लागि जो सँग सम्बन्धित काई अनिवार्य बनाई लिई आउनु पर्नेछ ।
- विधिवित औषधि खोज्न गर्नु पर्ने विद्यापीठलेको बिगतमा उपचार गाउँघरको आवश्यकताकागजपत्रहरू साथ लिई आउनु पर्नेछ ।

मेल: birtachainpurhp04@gmail.com

सापेक्ष नं. : १८०२५८९०२९

वेबसाइट: www.parwanipurmun.gov.np

(१०) कार्यालय प्रमुख र सूचना अधिकारी

क्र.सं.	नाम	पद	कैफियत
१	मुन्ना साह रौनियार	प्रमुख प्रशासकीय अधिकृत	
२	रबी जैसवाल	सूचना प्रविधि अधिकृत	

(१) ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

➤ परवानीपुर गाउँपालिकाको विधायन समिति (गठन तथा संचालन) कार्यविधि, २०८०
➤ लेखा समिति गठन तथा संचालन कार्यविधि, २०८०
➤ बालिका तथा समावेशी शिक्षा संचालन गठन तथा परिचालन कार्यविधि, २०८०
➤ थोपा सिचाई सहित प्लाष्टिक टनेल वितरण तथा बाखा खोर निर्माण कार्यविधि, २०८०
➤ पालिका एम्बुलेन्स संचालन कार्यविधि, २०८०
➤ लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण रणनीति, २०८०
➤ परवानीपुर गाउँपालिकाको विनियोजन ऐन, २०८०
➤ परवानीपुर गाउँपालिकाको आर्थिक ऐन, २०८०
➤ मर्मत संभार कोष (संचालन तथा व्यवस्थापन) कार्यविधि, २०८०
➤ परवानीपुर गाउँपालिका बजेट तथा कार्यक्रम. तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि, २०८०
➤ परवानीपुर गाउँपालिकाको स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०८०
➤ गाउँपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०८०
➤ परवानीपुर गाउँपालिका विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि, २०८०
➤ परवानीपुर गाउँपालिका गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली, २०८०
➤ परवानीपुर गाउँ कार्यपालिका (कार्य सम्पादन) नियमावली, २०८०
➤ परवानीपुर गाउँपालिकाको अन्तर सरकार समन्वय, सहकार्य र साझेदारी सम्बन्धी कार्यविधि, २०८०
➤ परवानीपुर गाउँपालिकाको दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण नीति, २०८०
➤ परवानीपुर गाउँपालिकाको सार्वजनिक नीजि साझेदारी नीति, २०८०
➤ परवानीपुर गाउँपालिकाको सेवा प्रवाह मापदण्ड, २०८०
➤ परवानीपुर गाउँपालिकाको सुशासन नियमावली, २०८०
➤ परवानीपुर गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०८०

➤ विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि, २०८०
➤ बालमैत्री स्थानीय शासन तथा बाल अधिकार संरक्षण कार्यविधि, २०८०
➤ टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, २०८०
➤ सामाजिक विभेद निवारण सम्बन्धी कार्ययोजना, २०८०
➤ अध्यक्ष विपन्न नागरिक आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१
➤ पदाधिकारीहरूको आचारसंहिता, २०८१
➤ भवन निर्माण मापदण्ड, २०८१
➤ व्यवसाय कर सम्बन्धी कार्यविधि, २०८१
➤ आन्तरिक आय संकलन ठेक्का बन्दोबस्त सम्बन्धि कार्यविधि २०८१
➤ मेलमिलाप केन्द्र संचालन सम्बन्धी कार्यविधि ,२०८१
➤ वार्षिक योजना कार्यक्रम तथा बजेट तर्जुमा दिग्दर्शन २०८१
➤ घर बहाल कर व्यवस्थापन कार्यविधि, २०८१
➤ सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन कार्यविधि, २०८१
➤ सार्वजनिक जवाफदेहिता सम्बन्धी कार्यविधि २०८१
➤ आपतकालीन कार्यसञ्चालन विधि, २०८१
➤ आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०८१
➤ स्रत अनुमान तथा बजेट सीमा निर्धारण सम्बन्धी कार्यविधि, २०८१
➤ खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन कार्यविधि, २०८१
➤ स्थानीय तहको बेरुजु फर्स्यौट निर्देशिका, २०८१
➤ गाउँ प्रहरीको दैनिक काम, पालो पहरा तथा अन्य व्यवस्थापन सम्बन्धि मापदण्ड, २०८१
➤ पालिका भरिमा पालिका वा विद्यालय लगायतका निकायमका मातहतमा रहेका बजार सटर भाडामा लगाउने तथा व्यवस्थापन गर्ने सम्बन्धि मापदण्ड, २०८१
➤ आन्तरिक लेखा परीक्षकको अचारसंहिता, २०८१
➤ नागरिक बजेट निर्देशिका, २०८१
➤ सभाको लेखा समितिको लागि कार्यसंचालन मानक, २०८१
➤ कार्यालय संचालन तथा व्यवस्थापन निर्देशिका, २०८१
➤ परवानीपुर गाउँपालिका शिक्षा नियमावली, २०८१

(१)आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

4/17/25, 4:05 PM

SuTRA::



परवानीपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, बारा कार्यालयको कोड : ८०२२१५०४३००

आय व्ययको विवरण

आ.व. : २०८१/८२ अवधी : २०८१/१०/०१-२०८१/१२/३१

आय					व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आम्दानी(%)	मौज्दात	शीर्षक	बार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
संघीय सरकार	२२,७८,८०,०००.००	४,२४,३५,०००.००	१८.६२	१८,५४,४५,०००.००	चालु	२४,७१,६३,०५७.००	४,८७,९८,२६८.९०	१९.७३	१९,८३,६४,७८८.१०
१३३११ समानिकरण अनुदान	९,८०,००,०००.००	२,४५,००,०००.००	२५	७,३५,००,०००.००	२११११ पारिश्रमिक कर्मचारी	७,६६,९६,०००.००	१,७७,४७,४४४.३०	२३.१४	५,८९,४८,५५५.७०
१३३१२ शसर्त अनुदान चालु	९,५८,८०,०००.००	१,५९,३५,०००.००	१६.६२	७,९९,४५,०००.००	२१११२ पारिश्रमिक पदाधिकारी	६०,००,०००.००	१६,२१,८००.००	२७.०३	४३,७८,२००.००
१३३१३ शसर्त अनुदान पुँजीगत	८०,००,०००.००	२०,००,०००.००	२५	६०,००,०००.००	२१११३ पोशाक	९,६०,०००.००	१,७०,०००.००	१७.७१	७,९०,०००.००
१३३१५ विशेष अनुदान पुँजीगत	२,६०,००,०००.००	०.००	०	२,६०,००,०००.००	२१११४ महंगी भत्ता	३,३०,०००.००	७२,०००.००	२१.८२	२,५८,०००.००
प्रदेश सरकार	१,९७,९९,०००.००	०.००	०	१,९७,९९,०००.००	२१११३ फिल्ड भत्ता	९,५०,०००.००	१,४५,०००.००	१५.२६	८,०५,०००.००
१३३११ समानिकरण अनुदान	६७,९९,०००.००	०.००	०	६७,९९,०००.००	२१११४ कर्मचारीको बैठक भत्ता	१२,८०,०००.००	२,६५,८५०.००	२०.७७	१०,१४,१५०.००
१३३१३ शसर्त अनुदान पुँजीगत	८०,००,०००.००	०.००	०	८०,००,०००.००	२१११५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	११,००,०००.००	०.००	०	११,००,०००.००
१३३१५ विशेष अनुदान पुँजीगत	३०,००,०००.००	०.००	०	३०,००,०००.००	२११३९ अन्य भत्ता	१४,५०,०००.००	०.००	०	१४,५०,०००.००
१३३१७ समपुरक अनुदान पुँजीगत	८०,००,०००.००	०.००	०	८०,००,०००.००	२११४१ पदाधिकारी बैठक भत्ता	२०,००,०००.००	२,३०,७२०.००	११.५४	१७,६९,२८०.००
१३३१५ विशेष अनुदान पुँजीगत	३०,००,०००.००	०.००	०	३०,००,०००.००	२१२२२ पदाधिकारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	२,००,०००.००	०.००	०	२,००,०००.००
१३३१७ समपुरक अनुदान पुँजीगत	२०,००,०००.००	०.००	०	२०,००,०००.००	२२१११ पानी तथा बिजुली	१८,००,०००.००	४,८७,८४२.००	२७.१	१३,१२,१५८.००
राजस्व बाडफाड	७,९०,००,०००.००	१,६७,९५,८७५.१३	२१.२६	६,२२,०४,१२४.८७	२२११२ संचार महसुल	५,००,०००.००	४२,५२०.००	८.५	४,५७,४८०.००
११३१५ घरजग्गा रजिष्ट्रेशन दस्तुर	१,००,००,०००.००	१७,५६,७१५.६९	१७.५७	८२,४३,२८४.३१	२२२११ इन्धन (पदाधिकारी)	७,००,०००.००	१,८५,१७५.००	२६.४५	५,१४,८२५.००
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	४,९१,४८,४८१.००	८७,४५,८८६.३०	१७.७९	४,०४,०२,५९४.७०	२२२१२ इन्धन (कार्यालय प्रयोजन)	२५,००,०००.००	३,७१,१६१.००	१४.८५	२१,२८,८३९.००
११४२१ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	१,७८,५१,५१९.००	५९,४१,३०२.१४	३३.२८	१,१९,१०,२१६.८६	२२२१३ सवारी साधन मर्मत खर्च	२५,००,०००.००	९,८१,६३९.००	३९.२७	१५,१८,३६१.००
					२२२१४ बिमा तथा नवीकरण खर्च	६,००,०००.००	२,०३,७७३.६०	३३.९६	३,९६,२२६.४०
					२२२२१ मोशनरी तथा ओजार मर्मत सम्भार तथा सञ्चालन खर्च	४५,००,०००.००	६,३६,९२५.००	१४.१५	३८,६३,०७५.००
					२२२३१ निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	२५,००,०००.००	३,१०,२७०.००	१२.४१	२१,८९,७३०.००
					२२३११ मसलन्द तथा कार्यालय सामग्री	५८,५०,०००.००	४,१८,५३९.००	७.१५	५४,३१,४६१.००

<https://sutra.fcgo.gov.np/sutra2/accounting/progreport/incomevsexp/view>

1/4



परवानीपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, बारा
कार्यालयको कोड : ८०२२१५०४३००

आय व्ययको विवरण

आ.व. : २०८१/८२ अवधी : २०८१/१०/०१-२०८१/१२/३१

आय					व्यय				
११४५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	२०,००,०००.००	३,५१,९७१.००	१७.६	१६,४८,०२९.००	२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	२६,००,०००.००	६,५८,८४०.००	२५.३४	१९,४१,१६०.००
अन्तरिक श्रोत	११,३८,८९,०५७.००	३२,३०,५१६.८३	२.८४	११,०६,५८,५४०.१७	२२३१९ अन्य कार्यालय संचालन खर्च	६२,००,०००.००	४,६८,२००.००	७.५५	५७,३१,८००.००
११३१३ सम्पत्ती कर	५०,००,०००.००	०.००	०	५०,००,०००.००	२२४११ सेवा र परामर्श खर्च	५,००,०००.००	०.००	०	५,००,०००.००
११३१४ भुमिकर/मालपोत	१,५०,००,०००.००	२,९३,८०८.८१	१.९६	१,४७,०६,१९१.१९	२२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	३५,००,०००.००	७,१६,४२०.००	२०.४७	२७,८३,५८०.००
११३१७ वहाल कर	२,८०,००,०००.००	११,७५,६५८.००	४.२	२,६८,२४,३४२.००	२२४१३ करार सेवा शुल्क	२,५४,२६,०००.००	८०,९८,३८०.००	३१.८५	१,७३,२७,६२०.००
११३१८ वहाल विटोरी कर	५०,००,०००.००	२,७९,०००.००	५.५८	४७,२१,०००.००	२२४१४ सरसफाईसेवा शुल्क	२५,००,०००.००	३,७५,३३४.००	१५.०१	२१,२४,६६६.००
११४५१ सवारी साधन कर (साना सवारी)	१०,००,०००.००	४००.००	०.०४	९,९९,६००.००	२२४१९ अन्य सेवा शुल्क	३,००,०००.००	०.००	०	३,००,०००.००
११४५२ पुर्वाधार सेवाको उपयोगमा लाग्ने कर	४,००,०००.००	०.००	०	४,००,०००.००	२२५११ कर्मचारी तालिम खर्च	५,५०,०००.००	०.००	०	५,५०,०००.००
११४७९ अन्य मनोरञ्जन कर	८,००,०००.००	०.००	०	८,००,०००.००	२२५२२ कार्यक्रम खर्च	२९,३७,०००.००	२,८६,७५०.००	९.७६	२६,५०,२५०.००
११६९१ अन्य कर	४०,००,०००.००	०.००	०	४०,००,०००.००	२२५२९ विविध कार्यक्रम खर्च	४,९४,९२,०००.००	७८,७०,६४३.००	१५.९	४,१६,२१,३५७.००
१४१५१ सरकारी सम्पत्तीको वहालबाट प्राप्त आय	४०,००,०००.००	७१,६९६.००	१.७९	३९,२८,३०४.००	२२६११ अनुगमन, मूल्यांकन खर्च	२६,७५,०००.००	०.००	०	२६,७५,०००.००
१४१९१ पर्यटन शुल्क	२,००,०००.००	०.००	०	२,००,०००.००	२२६१२ भ्रमण खर्च	८,००,०००.००	१,६४,७५०.००	२०.५९	६,३५,२५०.००
१४२११ कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम	१,००,०००.००	०.००	०	१,००,०००.००	२२६१३ विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	३,००,०००.००	१,०१,३७५.००	३३.७९	१,९८,६२५.००
					२२६१९ अन्य भ्रमण खर्च	७,५०,०००.००	२,००,०००.००	२६.६७	५,५०,०००.००
					२२७११ विविध खर्च	९९,९२,०००.००	६,९०,९५५.००	६.९२	९३,०१,०४५.००
					२२७२१ सभा सञ्चालन खर्च	७,००,०००.००	४,४५,५८३.००	६३.६५	२,५४,४१७.००
					२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	८,२३,०००.००	२,५३,०००.००	३०.७४	५,७०,०००.००
					२५३१४ धार्मिक तथा सांस्कृतिक संस्था सहायता	१३,००,०००.००	१५,०००.००	१.१४	१२,८५,०००.००
					२५३१५ अन्य संस्था सहायता	३३,५५,०००.००	६,१३,४७२.००	१८.२९	२७,४१,५२८.००
					२७२१२ उद्धार, राहत तथा पुनर्स्थापना खर्च	८,००,०००.००	१,९५,०००.००	२४.३८	६,०५,०००.००
					२७२१३ औषधीखरिद खर्च	५९,८६,०००.००	२६,८१,६१६.००	४४.८	३३,०४,३८४.००
					२७२१९ अन्य सामाजिक सहायता	२०,२५,०००.००	०.००	०	२०,२५,०००.००
					२८४१२ घरभाडा	२५,००,०००.००	४,९५,३००.००	१९.८	२०,०४,७००.००

<https://sutra.fcgo.gov.np/sutra2/accounting/progreport/incomevsexp/view>

2/4



परवानीपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, बारा
कार्यालयको कोड : ८०२२१५०४३००

आय व्ययको विवरण

आ.व. : २०८१/८२ अवधी : २०८१/१०/०१-२०८१/१२/३१

आय					व्यय				
१४५२९ अन्य राजस्व	२०,२६,०००.००	३०,६००.००	१.५१	१९,९५,४००.००					
१४६११ व्यवसाय कर	१०,००,०००.००	१,३०,०००.००	१३	८,७०,०००.००					
१५१११ बेरुज्जु	५४,५७,०००.००	१०,२००.००	०.१९	५४,४६,८००.००					
३२१२२ बैंक मौज्दात	२,५०,००,०००.००	०.००	०	२,५०,००,०००.००					
जम्मा	४४,०५,६८,०५७.००	६,२४,६१,३९१.९६	१४.१७	३७,८१,०६,६६५.०४					

(२) गाउँपालिकाको वेभसाईट

www.parwanipurmun.gov.np

(३) गाउँपालिकाका सूचनाहरु अन्यत्र प्रकाशन भएको विवरण

- कार्यालयको वेभसाईट, सामाजिक संजाल मार्फत नियमित सूचना सार्वजनिक गर्ने व्यवस्था गरिएको छ ।
- कार्यालयको सूचना पाटी मार्फत प्रकाशन तथा सार्वजनिक गर्ने गरिएको छ ।

(४) गाउँपालिकामा परेको सूचना माग सम्बन्धी निवेदन

क्र.सं.	सूचना माग संख्या	उपलब्ध गराईएको सूचना संख्या	कैफियत
१	२	१	जानकारी सम्बन्धमा

(५) गाउँपालिकाले गरेको कार्यक्रम र सो को प्रतिवेदन

यस गाउँपालिकाको वेभसाईट प्रकाशन हेडरको लिंक <https://parwanipurmun.gov.np/publications>

मार्फत सार्वजनिक गरिएको छ ।